



महालेखापरीक्षकको
वार्षिक प्रतिवेदन
२०७९



बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक



महालेखापरीक्षकको कार्यालय
काठमाडौं, नेपाल

दूरदृष्टि (Vision)

जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्वसनीय संस्था हुने ।

(Be Credible Institution in Promoting Accountability, Transparency and Integrity)

गन्तव्य (Mission)

देशमा स्वतन्त्र एवं गुणस्तरीय लेखापरीक्षण सेवा प्रदान गर्ने ।

(Provide Independent and Quality Audit Service to the Nation)

मूल्य मान्यता (Core Values)

स्वतन्त्रता	(Independence)
निष्ठा	(Integrity)
पारदर्शिता	(Transparency)
जवाफदेहिता	(Accountability)
व्यावसायिकता	(Professionalism)

महालेखापरीक्षकको भनाइ

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ । उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था एवं नेपाल सरकारी लेखापरीक्षण मान, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीय तह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र स्थानीय तहसँग सम्बन्धित ऐन, नियमको आधारमा यस स्थानीय तहको २०७७/७८ को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ ।



स्रोत साधनको प्राप्ति र परिचालन सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका पक्षबाट विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रदान गर्नु तथा सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु लेखापरीक्षणको उद्देश्य रहेको छ । लेखापरीक्षणमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जवाफदेहिता एवं पारदर्शिता, सेवा प्रवाह लगायतका विषयहरूको मूल्याङ्कन गरिएको छ ।

लेखापरीक्षणमा मूलतः आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण तथा स्रोत व्यवस्थापन, आय सङ्कलन, राजस्व छुट, बजेट अनुशासन, वर्षान्तको खर्च, खरिद व्यवस्थापन, अनुत्पादक तथा वितरणमुखी खर्च, योजना प्राथमिकीकरण, आयोजना छनोट, उपभोक्ता समितिबाट भएका निर्माण कार्य, दीर्घकालीन विकासका खाका तर्जुमा लगायतका व्यहोरा औल्याइएको छ ।

लेखापरीक्षणबाट स्थानीय तहमा आवश्यक अनुभवी र दक्ष जनशक्तिको कमी रहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको, स्रोत, साधन र सम्पत्तिको दुरुस्त अभिलेख नरहेको, सञ्चालित योजना, कार्यक्रम, सेवा प्रवाहको यथार्थ रूपले अभिलेख नराखेको, लेखाङ्कन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहनुका साथै आन्तरिक लेखापरीक्षण भरपर्दो र प्रभावकारी नभएको पाइएको छ । स्थानीय तहमा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन उपर छलफल र बेरुजू फर्स्यौट सम्बन्धी स्पष्ट कार्यविधि तर्जुमा भएको देखिएन । लेखापरीक्षणबाट औल्याएका व्यहोराहरू सुधार तथा गत विगतका बेरुजू उपर आवश्यक कारवाही गरी वित्तीय अनुशासन कायम हुने व्यवस्था मिलाउनुपर्दछ ।

समय र जनशक्तिको सीमितताको बावजुद यथासम्भव स्थानीय तहको कार्यस्थलमा नै उपस्थित भई लेखापरीक्षण गरिएको छ । लेखापरीक्षणको क्रममा लेखापरीक्षण टोलीबाट स्थानीय तहका पदाधिकारीहरूसँग छलफल समेत गरिएको छ । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीय तहको वित्तीय व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छु । स्थानीय तहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीय तहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।

२०७९ आषाढ

(टंकमणि शर्मा दंगाल)
महालेखापरीक्षक



महालेखापरीक्षकको कार्यालय
Office of the Auditor General
अनामगढ, काठमाडौं, नेपाल
Anamgadh, Kathmandu, Nepal

(बागमती प्रदेश लेखापरीक्षण महानिदेशनालय)

पत्र संख्या: २०७८/७९
च.नं.

मिति: २०७९/३/२४

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री नगर प्रमुखज्यू
बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक ।

कैफियत सहितको राय

हामीले यस नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेस भएको २०७८ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणले स्थानीय तहसँग सम्बन्धित प्रचलित कानूनबमोजिम सारभूतरूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

- यस नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्णरूपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
- लेखापरीक्षणबाट रु.३ करोड ५१ लाख ३० हजार बेरुजू देखिएको छ । बेरुजू मध्ये असुल गर्नुपर्ने रु.१ करोड १७ लाख ७३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु.५३ लाख ९ हजार, नियमित गर्नुपर्ने रु.८४ लाख ६४ हजार र पेशकी रु.९५ लाख ८४ हजार रहेको छ । पालिकाको गतवर्षसम्मको १८ करोड २९ लाख ८६ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अघावधिक बेरुजू २० करोड ७८ लाख ७३ हजार रहेको छ । नगरपालिकाको **बेरुजू वर्गीकरण र अघावधिक बेरुजू स्थिति यसैसाथ संलग्न छ ।**
- यस नगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्रप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नभएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रूपमा रहेको छ ।
- आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसँग हामी स्वतन्त्र छौं । त्यसैगरी स्वीकृत आचारसंहिताको पालना गरी कार्यसम्पादन गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गल्तीका कारण वित्तीय विवरण सारभूतरूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । नगर कार्यपालिका, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गल्ती समेतका कारण सारभूतरूपमा गलत आँकडा रहित होस् भनी उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्य स्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गल्ती पत्ता लगाउन सक्ने निश्चितता भने हुँदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विशेष वा जालसाजीजन्य वा अन्य गल्तीलाई सारभूतरूपमा गलत आँकडा मानिएको छ ।

(त्रिलोचन आचार्य)
नायब महालेखापरीक्षक

बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक
बेरुजु वर्गीकरण (विनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)
२०७७।७८

(रु. हजारमा)

प्रारम्भिक बेरुजु			प्रतिक्रियाबाट फछ्यौट			बाँकी बेरुजु			बेरुजु						
दफा संख्या		रकम	दफा संख्या		रकम	दफा संख्या		रकम	असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने					पेस्की
संस्थागत	लागती		संस्थागत	लागती		संस्थागत	लागती			अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजस्व लगत जिम्मेवारी नसारेको	सोधभर्ना नलिएको	जम्मा	
३०	४०	३५१३०	०	०	०	३०	४०	३५१३०	११७७३	८४६४	५३०९	०	०	१३७७३	९५८४

अद्यावधिक बेरुजु स्थिति
२०७७।७८

(रु. हजारमा)

जिल्ला	गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फछ्यौट	बाँकी बेरुजु	यो वर्ष सम्परीक्षणबाट कायम बेरुजु	यो वर्षको बेरुजु	कुल बेरुजु बाँकी
काभ्रे	१८२९८६	०	१०२४३	१७२७४३	०	३५१३०	२०७८७३

आर्थिक कारोबारको स्थिति

आर्थिक बर्ष: २०७७/७८

कार्यालय र स्थान : बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	कविराज उप्रेती	२०७७-२-१३	हाल सम्म कार्यरत
लेखा प्रमुख	निर्मल मुस्याजु	२०७७-४-१	
बेरुजु रकम			३५,१३०,२८३

स्थानीय तह :

गत बर्षको जिम्मेवारी		४५,०८,७०,३४४.०८	
आम्दानी		खर्च	
संघीय सरकारबाट अनुदान	५९,८३,६४,६०३	चालु खर्च	५४,७८,००,३८४.७७
प्रदेश सरकारबाट अनुदान	५,८९,१४,०००	पूँजीगत खर्च	३४,९९,८०,०३६.८८
राजश्व बाँडफाँट	२४,९८,९०,०७८.२१	वित्तीय/अन्य व्यवस्था	२१,०९,९५,२५४.८१
आन्तरिक आय	८,६३,७५,२५७.९		
अन्य आय	१९,५५,९४,०३३.०६		
कुल आय	१,१८,९१,३७,९७२.१७	कुल खर्च	१,१०,८७,७५,६७६.४६
बाँकी मौज्दात	५३,१२,३२,६३९.७९		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१			<p>वित्तीय विवरण</p> <p>परिचय – स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस नगरपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सह-अस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नगरपालिकाको उद्देश्य रहेको छ । यस .नगरपालिका अन्तर्गत १४ वडा, ५४.५९ वर्ग किलोमिटर क्षेत्रफल तथा ५५ हजार ६२८जनसंख्या रहेको छ ।</p> <p>बनेपा नगरपालिकाको आर्थिक बर्ष २०७७।७८ को आय ब्यय स्थिति देहायबमोजिम रहेको छ:</p>	

बनेपा नगरपालिका					
आ.व. २०७७।०७८					
एकीकृत आय व्यय विवरण					
क्र.स.	आय बिबरण	रकम	क्र.स.	व्यय बिबरण	रकम
१	गतवर्षको मौज्जात		१	नगरपालिका चालु खर्च-१५,८२,६२,२९३।२१	
१.१	नगरपालिका कोष	४१५४५९६२०।६६	१.१	आन्तरिक	३२९०५०४१।००
१.२	धरौटी	३७८९५०९।००	१.२	मौज्जात	३९८९६९२०।००
१.३	कर्मचारी कल्याण कोष	१४१६७२०३।०५	१.३	मु.अ.कर	५२५८३९९८।३०
१.४	स्थानीय तह प्रकोप व्यवस्थापन कोष	१९९७४८३।००	१.४	रजिष्ट्रेशन	३२८७७९३३।९१
१.५	आकस्मीक कोष	२६४१००१।३४	२	नगरपालिका पुजिगत खर्च-२७,६५,८४,७५५।४७	
१.६	संचित बिदा कोष	५००००।००	२.१	आन्तरिक	१८२६५५८४।००
१.७	उपचार खर्च	५००००।००	२.२	मौज्जात	१५६६१९६२१।९७
१.८	महिला स्वयम सेविका अबकाश कोष	१९००००।००	२.३	संधिय समानीकरण आय	७४८२९७५५।००
१.९	बनेपा न.पा.काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना धारा जडान	२२५१३८०।००	२.४	जि.स.स	६८५४२३६।००
१.१	नगरपालिका सामाजिक सुरक्षा कार्यक्रम खाता	५०००।००	२.५	प्रदेश समपुरक अनुदान	७१९९०४५।५०
१.११	तुल्ती फांट जग्गा एकीकरण आयोजना	३४५९७५८।२६	२.६	रजिष्ट्रेशन	७३०७९८०।००

१.१२	भिसिडिपी आय बिबिध खाता	१७४३९०१००	२.७	सवारी कर	४८८६५३३१००
१.१३	प्रदेश सिसि क्यामरा जडान कार्यक्रम आय	२८००००१००	२.८	प्रदेश समानीकरण अनुदान	७१००००१००
१.१४	संरक्षित मुदति कोष १० मौज्दात	४५५२३७४१२५	३	संधिय सरकार	
१.१५	संरक्षित चालु खाता ५ मौज्दात	१८०२६२४१५२	३.१	संधिय सशर्त अनुदान	२९९७२६७९५१९७
२	आय-		३.२	संधिय विशेष अनुदान	६२००००१००
२.१	आन्तरीक आय	८६३७५२५७१९०	३.३	संधिय समपूरक अनुदान	७१६२३९६१००
२.२	संधिय समानीकरण आय	१६२२६८२५३१००	४	प्रदेश सरकार	
२.३	संधिय सशर्त अनुदान आय	३७१०९६३५०१००	४.१	प्रदेश सशर्त अनुदान	१३५७५९०३१००
२.४	संधिय विशेष अनुदान	२५००००००१००	५	अन्तर सरकारी अख्तियारी कार्यक्रम	
२.५	संधिय समपूरक अनुदान	४०००००००१००	५.१	सामाजिक सुरक्षा तथा संरक्षण	१२७१९२६३०१
२.६	प्रदेश समानीकरण अनुदान	१०७१००००१००	५.२	स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम	६०४५५४०१००
२.७	प्रदेश सशर्त अनुदान	१८२०४०००१००	५.३	प्रदेश पूर्वाधार बिकास कार्यक्रम	८६१०१८८१००
२.८	प्रदेश समपूरक अनुदान	३०००००००१००	६	को.ले.नि.का	
२.९	मु.अ.कर	७८६९२३९६१५४	६.१	संधिय संचित कोष	१२८५८७२३८१०३
२.१	सवारी कर	१७१३३०२५१६७	६.२	प्रदेश संचित कोष	२७५०९०५११५०
२.११	रजिष्ट्रेशन दस्तुर	१३६८०६९५८१००			
२.१२	जि.स.स	१३८५४२३६१००			
२.१३	धरौटी आय	२८३७९२११५२	७	धरौटी फिर्ता	२५६६००४१००
२.१४	सामाजिक सुरक्षा तथा संरक्षण	१२७१९२६३०१००	८	कर्मचारी कल्याण कोष	२०५०८४३११२८

२.१५	स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम	६०४५५४०।००	९	स्थानीय तह प्रकोप व्यबस्थापन कोष	५५६६०६६।००
२.१६	प्रदेश पूर्वाधार बिकास कार्यक्रम	८६१०१८८।००	१०	आकस्मीक कोष	२४५८१७८।००
२.१७	कर्मचारी कल्याण कोष	१९०००००।००	११	सामाजिक सुरक्षा कोष	५०००।००
२.१८	स्थानीय तह प्रकोप व्यबस्थापन कोष आय	३८२४३२५।००	१२	भिसिडिपी	७७५५०८।००
२.१९	भिसिडिपी	८७१८५७।००	१३	कोभिड विमा	९००००।००
२.२	स्थानीय तह लैङ्गिक हिंसा निवारण कोष	२००००।००	१४	प्रदेश सरकार ट्रन्ड प्रभावित सहायता कार्यक्रम	७१०००।००
२.२१	कोभिड विमा	९००००।००	१५	सडक बोर्ड	५०००००।००
२.२२	प्रदेश सरकार ट्रन्ड प्रभावित सहायता कार्यक्रम	७४०००।००	१६	मालपोत पर्वपूजा कार्यक्रम	१२०००।००
२.२३	सडक बोर्ड	१०९००००।००	१७	राजश्व वॉडफॉड खाता	१६३९७७७८।००
२.२४	मालपोत पर्वपूजा कार्यक्रम	५८०००।००			
२.२५	तुल्टी फांट जग्गा एकीकरण आयोजना	४७००६०।००			
२.२६	राजश्व वॉडफॉड खाता	१७२५७७७८।००	१८	मौज्दात-	
२.२७	संरक्षित चालु खाता ५ मौज्दात	८९२७५।५४	१८.१	नगरपालिका कोष	४९३५७९६६४।५९
			१८.२	धरौटी	४०६१४२६।५२
			१८.३	कर्मचारी कल्याण कोष	12658771.00
			१८.४	स्थानीय तह प्रकोप व्यबस्थापन कोष	२५५७४२।००
			१८.५	आकस्मीक कोष	१८२८२३।३४
			१८.६	राजश्व वॉडफॉड खाता	८६०००।००

			१८.७	संचित विदा कोष	५००००१००
			१८.८	उपचार खर्च कोष	५००००१००
			१८.९	महिला स्वयम सेबिका अबकाश कोष	१९००००१००
			१८.१	बनेपा न.पा.काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना धारा जडान	२२५१३८०१००
			१८.११	तुल्टी फांट जग्गा एकीकरण आयोजना	३९२९८१८१२६
			१८.१२	भिसिडिपी	२७०७३९१००
			१८.१३	प्रदेश सिसि क्यामरा	२८००००१००
			१८.१४	सडक बोर्ड	५९०००००१००
			१८.१५	मालपोत	४६०००१००
			१८.१६	प्रदेश सरकार ट्रन्ड प्रभावित सहायता कार्यक्रम	३००००१००
			१८.१७	स्थानीय तह लैङ्गिक हिंसा निवारण कोष	२०००००१००
			१९	संरक्षित कोष-	
			१९.१	संरक्षित मुद्दती कोष १० मौज्दात	४५५२३७४१२५
			१९.२	संरक्षित चालु खाता ५ मौज्दात	१८९१९००१०६
	जम्मा	१६४०००८३९६। २५		जम्मा	१६४०००८३९६। २५

(क) स्थानीय कोषको सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता र शुद्धता कायम गर्न महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) को प्रयोग गरेको भएता पनि सबै कारोबार सुत्रले समेटेको पाईएन।

२		आन्तरिक नियन्त्रण प्रणाली
२.१		<ul style="list-style-type: none"> • स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्नेमा उप दफा ३ अनुसार नगरपालिका नगर प्रमुख आफैले वा जिम्मेवार अधिकारी तोकौ अनुगमन गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेमा सो गरेको पाइएन । उपदफा ५ अनुसार नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम गर्नुपर्नेमा सो गरेको पाइएन, • पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार गरेको पाईएन, • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिमको मध्यकालीन खर्चको संरचना तयार नगरेको , • वडा कार्यालयमा रहेका जिन्सी समान अभिलेख पालिकाको मूल जिन्सी खातामा अध्यावधिक नगरेको, • जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा नगरेको, • सार्वजनिक खरिद नियमावलि २०६४ को नियम ७ र ८ खरिद अनुसार गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्नेमा तयार नगरेको, • संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार पालिकाबाट संचालन भएका विभिन्न योजना निर्माण गर्न गठन गरेका उपभोक्ता समिति उक्त ऐनको व्यवस्था अनुसार मान्यता प्राप्त हुने गरी दर्ता नगरेको, • वातावरण संरक्षणको एकिकृत दिर्घकालिन योजना तयार नगरेको, • मन्त्रालयको मिति २०७३।१२।२५ को आर्थिक कारोबार तथा खाता सञ्चालन सम्बन्धमा थप स्पष्ट पारिएको परिपत्रको दफा १७ बमोजिम यस पालिका तथा पालिकामा समाहित भएका साविकका गाउँ विकास समिति तथा नगरपालिकाको नाममा रहेको पेशकी तथा बेरुजु अभिलेख समायोजन भएको पालिकामा कायम गरी नियमानुसार पेशकी फर्छ्यौट तथा बेरुजु सम्परीक्षण कार्य गर्नुपर्नेमा यस पालिकामा समाहित भएका साविकका विषयगत कार्यालयको बेरुजु लगत तथा सम्परीक्षणको अभिलेख नगरपालिकाले एकिन गरी अध्यावधिक नगरेको,
२.२		<ul style="list-style-type: none"> • सूचना प्रविधी पद्धतिमा युजर एक्सेस व्यवस्थापन सम्बन्धित सफ्टवेयर म्यानुअल अनुसार र म. ले. प. फाराम १०१ र १०२ बमोजिम कार्यान्वयन नगरेको • सफ्टवेयर म्यानुअलमा तोकिए अनुसार सेक्युरिटी प्रोटोकल र सुरक्षण विधी लागु गरे नगरेको र त्यसको अभिलेख म. ले. प. फाराम १०३ मा नराखेको • सफ्टवेयर फेलरका वा अन्य असामान्य अवस्थामा भरपर्दो वैकल्पिक व्यवस्था नभएको • सूचना प्रविधी पद्धतिमा युजर एक्सेस व्यवस्थापन सम्बन्धित सफ्टवेयर म्यानुअल अनुसार र म. ले. प. फाराम १०१ र १०२ बमोजिम कार्यान्वयन नगरेको

		<ul style="list-style-type: none"> सफ्टवेयर म्यानुअलमा तोकिए अनुसार सेक्युरिटी प्रोटोकल र सुरक्षण विधी लागु गरे नगरेको र त्यसको अभिलेख म. ले. प. फाराम ९०३ मा नराखेको सफ्टवेयर फेलरका वा अन्य असामान्य अवस्थामा भरपर्दो वैकल्पिक व्यवस्था नभएको 	
२.३		<ul style="list-style-type: none"> म. ले. प. फाराम ९०७ बमोजिम भ्रमण गरेका सबै कर्मचारीका लागि भ्रमण अभिलेख नराखेको म. ले. प. फाराम ९०८ बमोजिम भ्रमण गरेका सबै कर्मचारीका लागि भ्रमण अभिलेख नराखेको म. ले. प. फाराम ९०९ बमोजिम भ्रमण प्रतिवेदन नराखेको 	
३		<p>सेवा प्रवाह:</p> <p>कार्यालयको सेवा प्रवाह उपर तोकिए बमोजिम लक्ष पूरा भए नभएको लेखापरीक्षणमा विश्लेषण गर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा पालिका तथा वडा कार्यालयको काम कर्तव्य र अधिकारको व्यवस्था छ।पालिकाबाट प्राप्त विवरण अनुसार यस वर्ष जन्म दर्ता १०३८, मृत्यु दर्ता ४२८वटा, नाता प्रमाणित ७३९ वटा, घरवाटो सिफारिश ३६११ वटा, नागरिकता सिफारिश १२११ समेत जम्मा १४९५५ वटा सेवा प्रवाह गरेको देखियो।पालिकाले स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून तथा मापदण्ड समेत बनाएको छैन।ऐन बमोजिम कानून बनाई सोको अभिलेख व्यवस्थित गर्नु पर्दछ।</p>	
४		<p>पदाधिकारी सुविधा र विविध खर्च</p>	
४.१		<p>बागमती प्रदेश अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी सुविधा ऐन, २०७५ (पहिलो संशोधन समेत) मा यस प्रदेशमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले स्वकीय सचिव / सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन । त्यसैगरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३(८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गर्न नहुने उल्लेख छ । तर पालिकाले नगर प्रमुख तथा उप प्रमुखको स्वकीय सचिव, प्रेस सल्लाहाकार र कानूनी सल्लाहाकार नियुक्त गरी निम्न अनुसारको गोश्वरा भौचार र मिति बाट तलब र भत्ता वापत रु १५७७७३०।- भुक्तानी गरेको देखिन्छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्दछ ।</p>	

सिन	नामथर	पद	स्केल	प्रोत्साहन भत्ता	संचार	महंगि भत्ता	मासिक	बार्षिक
1	जीवदेवी रायमाझी	स्वकीय सचिव प्रमुख	28200	2500	1000	2000	33700	432600
2	उमा प्रजापती	स्वकीय सचिव उप प्रमुख	26610	2500	1000	2000	32110	411930
3	लक्ष्मण तिमिल्सिना	प्रेस सल्लाहाकार	28200	-	-	-	28200	366600
4	रामशरण धिमिरे	कानूनी सल्लाहाकार	28200	-	-	-	28200	366600
जम्मा								1577730

४.२		स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्ने व्यवस्था छ । पालिकाले यो बर्ष विविध खर्च तर्फ रु २०,२७,९१७।- खर्च गरेको छ । यस्तो खर्चमा मितव्ययीतता कायम गर्नुपर्दछ ।	
५		बजेट तथा कार्यक्रम	
५.१		स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने र सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहमा उप प्रमुखले मिति २०७७।३।१० मा मिति तथा कार्यक्रम बजेट रु १ अर्ब ३५ करोड ६३ लाख ७१ हजार सभामा पेश गरी मिति २०७७।३।२० मा पारित भएको छ । यसै गरी स्थानीय तहका प्रमुखले २०७७।४।१ मा प्रमुख प्रशासकिय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको देखिन्छ ।	
५.२		स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय-व्ययको अनुमान पेश गर्नुपर्नेमा ब्यवस्था छ । यस स्थानीय तहले यो बर्ष पूँजीगत तर्फ मागमा आधारित योजना शिर्षक राखि रु ९५००००।- अबण्डा राखेको छ । बजेट अबण्डा राखी कार्यपालिकाको निर्यणबाट खर्च गर्ने कार्यलाई नियन्त्रण गर्नुपर्दछ ।	
५.३		स्थानीय तहको एकिकृत, समानुपातिक र दिगो बिकासका क्षेत्रगत रुपमा समानुपातिक बजेट बिनियोजन गरी खर्च गर्नु पर्ने हुन्छ । यस पालिकाको आ.ब.	

०७७/७८ को क्षेत्रगत बजेट र खर्चको स्थिती देहाअनुसार रहेको देखिन्छ ।

मुख्य क्षेत्र	वार्षिक वजेट	खर्च रकम	कुल खर्च मध्ये प्रतिशत
आर्थिक विकास	७१४५००००.	२४८६२६५६.	३४.७९
सामाजिक क्षेत्र	३४०३२३३५०.	२७२६४१७९३.०१	८०.११
पूर्वाधार विकास क्षेत्र	५६२६२४०००.	२८३०४९१५६.४३	५०.३१
वातावरण तथा विपद्ब्यवस्थापन	१०००००००.	५९०२५१७.	५९.०३
संस्थागत विकास र सेवा प्रवाह	६३०००००.	३३२८६६०.	५२.८३
वित्तीय व्यवस्थापन र सुशासन	०	०	०
कार्य सञ्चालन तथा प्रशासनिक खर्च	२४८९३६०८०.	१६६१४७२८१.२१	६६.७३
जम्मा	१२३९६३३४३०.	७५५९३२०६३.६५	६०.९८

५.४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम स्थानीय तहले आफ्नो क्षेत्रभित्रको आधारभुत तथ्याङ्क संकलन, अभिलेख र सोको व्यवस्थापन गर्नुपर्ने तथा आफ्नो क्षेत्रभित्रको शैक्षिक, भौगोलिक अवस्था, प्राकृतिक श्रोत अन्तर्गत खानी, जंगल तथा अन्य श्रोत, पूर्वाधार अन्तर्गत सडक, पुल, खानेपानी लगायतको अभिलेख तथा श्रोत नक्साङ्कन सहितको पालिकाको प्रोफाइल तयार गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले हालसम्म कुनै प्रोफाइल तयार गरेको देखिएन । अतः नियममा भएको व्यवस्था अनुसार सबै विषयहरूलाई समेटि नगर प्रोफाइल तयार गर्नुपर्दछ ।

६

कानून निर्माण एवं कार्यान्वयन

६.१

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरूले आफ्नो अधिकारक्षेत्र भित्रका विषयमा ऐन तथा सोको अधिनमा रही नियम निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ । जसअनुसार स्थानीय तह सञ्चालनको लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट ३० नमूना कानूनहरू बनाई उपलब्ध गराएकोमा यस नगरपालिकाले लेखापरीक्षण अवधिसम्म १५ वटा ऐन, १ नियमावली, १३ कार्यविधि, अन्य निर्देशिका र मापदण्ड ७ वटा गरी जम्मा ३६ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । उक्त कानून प्रभावकारी रूपले कार्यान्वयनमा ल्याउनु पर्दछ ।

६.२		स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ । समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा निवेदन दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ । तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गतवर्ष फछ्यौट वा कारवाही किनारा गरी टुङ्गो लगाउन बाँकी ४ यो बर्ष दर्ता भएको २ गरी जम्मा ६ मध्ये १ वटा फछ्यौट भई ५ वटा बाँकी देखिन्छ । न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्यौट वा कारवाही किनारा गरी टुङ्गो लगाउनुपर्दछ ।	
७		संगठन तथा कर्मचारी व्यवस्थापन	
७.१		स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा संगठन संरचना कायम हुने व्यवस्था छ । तर पालिकाले हाल सम्म नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी स्वीकृत गरेको छैन । पालिकाले उपलब्ध गराएको विवरण अनुसार प्रमुख प्रशासकीय अधिकृत सहित स्वास्थ्य, पशु सेवा, कृषि सेवाको गरी जम्मा २०७ दरबन्दी स्वीकृत रहेकोमा लेखापरीक्षण अवधि सम्म प्रमुख प्रशासकीय अधिकृत सहित संघबाट समायोजन भई आएका ७० जना, साविक स्थानीय निकायमा कार्यरत ६३ जना र आन्तरिक पदपूर्तिबाट ९७ जना गरी २३० जना पदपूर्ति भएको देखिन्छ । त्यसैले पालिकाले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण द्वारा रिक्त पदहरूको समयमै पदपूर्ति गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउने तर्फ विशेष ध्यानदिनुपर्दछ ।	
७.२		क) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर नगरपालिकाले विभिन्न पदमा ९७ जना कर्मचारीहरू करारमा राखी रु २२३७०६९६ खर्च लेखेको छ । ख) त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकिदार, माली, बगैँचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको इन्जिनियर र आइटी पदमा ७ जना करार नियुक्ति गरी बर्ष भरीमा रु ३२६६७४० भुक्तानी गरेको छ ।	
७.३		निजामती सेवा ऐन, २०४९ को दफा ७ख(२) अनुसार उपत्यका भित्रका कार्यालयमा कार्यरत निजामती कर्मचारीहरूको तलवी प्रतिवेदन निजामती कितावखानावाट पारित गराएर मात्र तलब खर्च लेख्नुपर्ने उल्लेख छ । त्यस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं१८० मिति २०७६।५।१८ को पत्रवाट स्थानिय तहका कर्मचारी र संघवाट स्थानिय तहमाखटिएका कर्मचारीहरूको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयवाट तलवी प्रतिवेदन गर्न परिपत्र गरेको भएतापनि यस नगरपालिकामा कार्यरत प्रशासनिक र स्वास्थ्य सेवा तर्फका स्थाई कर्मचारीहरूको तलवी प्रतिवेदन पारित नगरी तलब र ग्रेड बापत रु ५,७७,७२,४५५ तलब खर्च लेखेको छ। तलवी प्रतिवेदन पारित नभएको हुंदा कर्मचारीहरूलाई के कति दर र सख्यामा ग्रेड बापत खर्च लेखेको हो एकिन गर्न सकिएन ।त्यसैले नियमानुसार तलवी प्रतिवेदन पारीत गराएर मात्र तलब र ग्रेड बापत खर्च लेख्नु पर्दछ ।	

७.४		स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८६ (१) बमोजिम स्थानीय सेवाको गठन, संचालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धि आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानून बमोजिम हुने, दफा ८६ (२) बमोजिम स्थानीय सेवाको गठन, संचालन तथा व्यवस्थापन सेवाको सर्त सुविधा सम्बन्धफ अन्य व्यवस्था स्थानीय तहले बनाएको कानून बमोजिम हुने व्यवस्था छ स्थानीय तहले कानून तथा कार्यविधि नबनाई यो बर्ष कर्मचारी प्रोत्साहन भत्ता रु २६,९३,३३४।- र संचार भत्ता वापत रु ७,९४,६९६।- खर्च लेखेको छ । जसले गर्दा पालिकाको आर्थिक व्यवहार बढ्न गएको देखिन्छ । त्यसैले कानून तथा कार्यविधि बनाई यस्तो खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।	
८		वित्तीय विवरण	
८.१		आर्थिक कार्यविधि कानून बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कार्यक्रम बमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा गरेको पाइएन ।	
८.२		जिम्मेवारी फरक परेको – स्थानीय तहको सञ्चित कोषमा गत विगतको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नुपर्दछ । तर स्थानीय तहको सुत्रबाट प्रस्तुत वित्तीय विवरण अनुसार गत वर्षको अन्त्यमा रु. 457137345।10 मौज्जात कायम भएकोमा एकिकृत आर्थिक विवरण बमोजिम यो बर्षको शुरुमा रु. 450870344।08 जिम्मेवारी सारेको देखियो । जस अनुसार वित्तीय विवरणमा उल्लेख भएको भन्दा रु. 6267008।०२ घटी जिम्मेवारी सारेको देखिएको छ । तर गत बर्षको एकिकृत आर्थिक विवरण अनुसार नै यस बर्षको एकिकृत आर्थिक विवरणमा मौज्जात सारेको देखिएकोले सुत्रमा देखिएको बढी मौज्जातको सम्बन्धमा यकिन गर्नु पर्ने देखिएको छ ।	
९		पेशकी आर्थिक बर्षको अन्त्यसम्ममा समेत फछ्यौट हुन नसकी देहायका ब्यक्ति तथा संस्थाको नाममा बाँकी रहेको पेशकी रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम यथाशीघ्र फछ्यौट हुनुपर्ने रु	९,५८३,८५०

पेशकी लिएको मिति	पेशकी लिने ब्यक्ती, फर्म वा कम्पनीको नाम	चालु आ. व.	
		म्याद ननाघेको	म्याद नाघेको
		रकम	
पदाधिकारी			
२०७७/१२/०९	राजन कुमारी श्रेष्ठ (बैदार)	५०,०००	०
२०७७/१२/२०	कपिल देव दुलाल	२,९५,८००	०
२०७८/०१/०७	बलराम अधिकारी	८३,२००	०
		४,२९,०००	०
कर्मचारी			
२०७७/०५/३०	रामेश्वर खड्का	१५,०००	०
२०७७/०९/१३	महेश्वर काजी श्रेष्ठ	३८,१००	०
२०७७/०९/२९	महेश्वर काजी श्रेष्ठ	२५,०००	०
२०७७/१०/०८	किरणकाजी श्रेष्ठ	२,१७,०००	०
२०७७/१०/२७	राम सुन्दर सापकोटा	५०,०००	०
२०७७/११/२१	रेणुकान्त भट्टराइ	३७,७५०	०
२०७७/१२/०९	महेश्वर काजी श्रेष्ठ	१०,०००	०
२०७७/१२/२०	महेश्वर काजी श्रेष्ठ	१,०९,०००	०
२०७७/१२/२५	राजु खत्री	६०,०००	०
२०७८/०१/०२	रबि लामा	१,२०,०००	०

२०७८/०१/०२	नरेन्द्र भक्त पोते	६०,०००	०
२०७८/०१/०७	रामनाथ कायस्थ	६०,०००	०
२०७८/०१/१३	कृष्ण श्रेष्ठ	६०,०००	०
२०७८/०१/१३	बिजया लक्ष्मी सुवेदी	२,००,०००	०
२०७८/०१/१५	निर्मला कार्की	१,६०,०००	०
२०७८/०१/२६	महेश्वर काजी श्रेष्ठ	३,००,०००	०
२०७८/०२/२३	महेश्वर काजी श्रेष्ठ	१,००,०००	०
२०७८/०२/२३	महेश्वर काजी श्रेष्ठ	६१,९००	०
२०७८/०२/२३	सोकुल डंगोल	६०,०००	०
२०७८/०२/२५	विष्णु प्रसाद सुवाल	३९,०००	०
२०७८/०२/२७	नारायण खनाल	८०,५५०	०
२०७८/०३/०२	निर्मला कार्की	१,३८,०००	०
२०७८/०३/०२	निर्मला कार्की	७५,०००	०
२०७८/०३/०२	महेश्वर काजी श्रेष्ठ	८,४०,०००	०
२०७८/०३/०२	महेश्वर काजी श्रेष्ठ	३०,४००	०
२०७८/०३/०२	महेश्वर काजी श्रेष्ठ	३६,८००	०
२०७८/०३/०२	रामनाथ कायस्थ	०	१,००,०००
२०७८/०३/०२	मायां वादे	१९,०००	०
२०७८/०३/०३	सीता भट्टराइ श्रेष्ठ	०	२,१०,०००

२०७८/०३/०३	किरणकाजी श्रेष्ठ	०	३,८७,०००
२०७८/०३/०६	महेश्वर काजी श्रेष्ठ	८,७२,०००	०
२०७८/०३/०६	महेन्द्र कर्णजित	०	६०,०००
२०७८/०३/११	बिमल सुनार	६०,०००	०
२०७८/०३/१४	राम सुन्दर सापकोटा	०	४,४१,७५०
२०७८/०३/१४	राम सुन्दर सापकोटा	१,७७,२५०	०
२०७८/०३/१५	रत्न श्रेष्ठ	६०,०००	०
२०७८/०३/१५	बच्चु बहादुर कार्की	१,९४,६००	०
२०७८/०३/१५	ललिता अाचार्य कृइराला	६१,०९०.३४	०
२०७८/०३/१७	सीता भट्टराइ श्रेष्ठ	१,००,०००	०
२०७८/०३/१७	निर्मला कार्की	१,००,०००	०
२०७८/०३/१७	हरिगोपाल मानन्धर	०	६०,०००
२०७८/०३/१७	सत्यजित भैल	०	६०,०००
२०७८/०३/१७	बिजया लक्ष्मी सुवेदी	४,५५,०००	०
२०७८/०३/१७	निर्मला कार्की	०	२,५०,०००
२०७८/०३/१८	महेश्वर काजी श्रेष्ठ	१,०९,०००	०
२०७८/०३/१८	महेश्वर काजी श्रेष्ठ	१,०८,०००	०
२०७८/०३/१८	महेश्वर काजी श्रेष्ठ	७०,०००	०
२०७८/०३/१८	सीता भट्टराइ श्रेष्ठ	०	२०,०००

२०७८/०३/२०	सुबास रंजित	६०,०००	०
२०७८/०३/२०	लक्ष्मी देउजा	६०,०००	०
२०७८/०३/२०	बिजया लक्ष्मी सुवेदी	२०,०००	०
२०७८/०३/२१	महेश्वर काजी श्रेष्ठ	१,५०,०००	०
२०७८/०३/२१	महेश्वर काजी श्रेष्ठ	२,००,०००	०
२०७८/०३/२२	बिशाल विक्रम कायस्थ	०	६०,०००
२०७८/०३/२२	महेश्वर काजी श्रेष्ठ	५,८२,१०८	०
२०७८/०३/२२	महेश्वर काजी श्रेष्ठ	३,७९,९००	०
२०७८/०३/२३	महेश्वर काजी श्रेष्ठ	११,०८,९३४	०
२०७८/०३/२४	मीरा देवी पन्त	२,४४,५३४	०
२०७८/०३/२५	किरणकाजी श्रेष्ठ	०	४०,०००
२०७८/०३/२५	मीरा देवी पन्त	६,३१,३००	०
२०७८/०३/२५	रबि लामा	२,००,०००	०
२०७८/०३/२५	मीरा देवी पन्त	०	१,८९,१००
२०७८/०३/२५	रबि लामा	६६,०००	०
२०७८/०३/२५	मीरा देवी पन्त	३,१०,०००	०
२०७८/०३/२८	उमा प्रजापती	०	६०,०००
२०७८/०३/२९	सीता भट्टराइ श्रेष्ठ	०	५,०४,०००
२०७८/०३/३०	शिव प्रशाद न्यौपाने	६०,०००	०

		९४,४२,२१६.३४	२४,४१,८५०
ठेकेदार			
२०७७/१२/११	ग्रिन तारा विल्डर्स प्रा.लि.काठमाण्डौ	२,७३,०००	०
२०७७/१२/११	ग्रिन तारा विल्डर्स प्रा.लि.काठमाण्डौ	२,७३,०००	०
२०७८/०१/१३	आत्रेय - शिवाको - बस्नेत जे. भी.	४०,९२,५००	०
२०७८/०१/१३	आत्रेय - शिवाको - बस्नेत जे. भी.	४०,९२,५००	०
२०७८/०३/०६	गुच्छेकालि कन्स्ट्रक्सन	५,४६,०००	०
२०७८/०३/०६	गुच्छेकालि कन्स्ट्रक्सन	५,४६,०००	०
२०७८/०३/३०	सिद्रदी/हुल्ला जे.भी	६,२०,०००	०
		१,०४,४३,०००	०
संस्थागत			
२०७७/१०/०४	दिपंकर ज्ञानमाला भजन खल	८०,०००	०
२०७७/१०/२०	काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्ड	२,१०,०००	०
२०७८/०३/०७	ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, बनेपा	४,८०,०००	०
२०७८/०३/२१	चैतन्य माध्यामिक बिधालय, बनेपा	५,९४,०००	०
२०७८/०३/२१	पोर्टेज तथा पुनर्स्थापना संस्था नेपाल	२,३८,०००	०
		१६,०२,०००	०
उपभोक्ता समिति			
२०७७/०६/२७	धग लां सुधार समिति	४,९६,०००	०

२०७७/०९/१०	सानो दिपंकर मन्दिर निर्माण उ.स., बनेपा -७	३,२०,०००	०
२०७७/०९/१४	सांगा इटाचा खानेपानी उ.स., बनेपा-१३	१,२८,०००	०
२०७७/०९/१६	काक्राबारी सडक स्तरोन्नती उ.स., बनेपा-१४	१,६०,०००	०
२०७७/०९/२०	बुडोल मार्ग ढलान निर्माण उ.स., बनेपा-६	२,५६,०००	०
२०७७/१०/०४	भैसेपाटी पुलारा चौतारा सडक निर्माण उ.स., बनेपा-१२	१,६०,०००	०
२०७७/१०/०४	नांगीडांडा मोटर बाटो निर्माण उ.स., बनेपा-१२	१,२८,०००	०
२०७७/१०/०७	गुम्वा मार्ग स्तरउन्नती उ.स., बनेपा ६	२,२४,०००	०
२०७७/१०/०७	ग्वासिंचा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण समिति, बनेपा-१४	१,६०,०००	०
२०७७/१०/०८	चर्च खोल्सा सडक निर्माण उ.स., बनेपा- ९	१,२८,०००	०
२०७७/१०/१२	राजदास मार्ग सहायक सडक निर्माण उ.स., बनेपा-९	१,२८,०००	०
२०७७/१०/२१	त्रिवेणी घाट रायगांउ सडक उ.स., बनेपा- १	१,४३,०००	०
२०७७/१०/२५	देउराली खानेपानी मर्मत उ.स., बनेपा १२	१,२८,०००	०
२०७७/१०/२६	निर्मल मार्ग कालो पत्रे उ.स., बनेपा-७	१,६०,०००	०
२०७७/१०/२७	बजिनिखोला कजवे निर्माण उ.स., बनेपा-१४	९६,०००	०
२०७७/१०/२८	काभ्रे भिमसेन मन्दिर निर्माण समिति, बनेपा-३	१,६०,०००	०
२०७७/१०/२८	पुरानो ७ नं.जाने थापागांउ बाटो मर्मत उ.स., बनेपा-१२	१,२८,०००	०
२०७७/१०/२९	काभ्रे रेडक्रस भवन निर्माण उ.स., बनेपा-७	५,७४,०००	०
२०७७/११/०६	कालिका मन्दर देखि िवकटेश्वर मन्दिर सम्म ढल निर्माण उ.स., बनेपा-१३	१,२८,०००	०
२०७७/११/१०	बोझिनीचौर नाम्लेभिर सुइरेखोला सडक योजना, बनेपा-२	१,९२,०००	०

२०७७/११/१२	चुन देवी ट्रस निर्माण उ.स., बनेपा-१२	९६,०००	०
२०७७/११/१२	हिटी धारा थुम्का मोटर बाटो उ.स., बनेपा-२	९६,०००	०
२०७७/११/१७	तल्लो कार्की गांउ डांडा खलक वाल निर्माण उ.स., बनेपा-१२	९६,०००	०
२०७७/११/१८	गोठडांडा खानेपानी उ.स., बनेपा-१२	८,२५,०००	०
२०७७/११/१८	डिबडोल सडक संरक्षण तथा व्यवस्थापन समिति, बनेपा-१४	१,६०,०००	०
२०७७/११/१९	चतुरे खानेपानी व्यवस्थापन उ.स., बनेपा-१४	१,६०,०००	०
२०७७/११/२३	जेष्ठ नागरिक बिश्रामस्थल निर्माण उ.स., बनेपा-७	६४,०००	०
२०७७/११/२५	ह्याचरी मार्ग वाल तथा ढलान निर्माण उ.स., बनेपा-११	३,२०,०००	०
२०७७/१२/०१	इपाटोल ढुंगेधारा निर्माण उ.स., बनेपा-४	१,२८,०००	०
२०७७/१२/०२	शिव मन्दिर निर्माण योजना उ.स., बनेपा २	१,२८,०००	०
२०७७/१२/०५	भिं धो टोल सुधार उ.स., बनेपा-७	२,८८,०००	०
२०७७/१२/०५	काशिभज्याङ भिमसेन मन्दिर निर्माण उ.स., बनेपा-३	१,६०,०००	०
२०७७/१२/०५	हिमालय मार्ग बस्नेत गांउ सडक निर्माण उ.स., बनेपा-५	४,९६,०००	०
२०७७/१२/०८	श्री खण्ड सहायक मार्ग कालोपत्रे उ.स., बनेपा-७	२,८८,०००	०
२०७७/१२/०९	अम्बिकास्थान कपुंगाल ङुडामुख सडक स्तरोन्नती उ.स., बनेपा-२	२,२४,०००	०
२०७७/१२/०९	लोटोल सेतीढुगां च्यानगौरा बाटो मर्मत उ.स., बनेपा-३	१,६०,०००	०
२०७७/१२/०९	सेतिदेवी कृषि मार्ग उ.स., बनेपा- ४	६,४०,०००	०
२०७७/१२/१०	लामागांउ च्याने पाटी उ.स., बनेपा-४	९६,०००	०
२०७७/१२/११	शिला मार्ग बाटो कालो पत्र उ.स., बनेपा-७	१,६०,०००	०

२०७७/१२/१३	गंसटोल पाटी निर्माण उ.स., बनेपा-४	२,२४,०००	०
२०७७/१२/१३	आंघल दवाडी टोल सडक उ.स., बनेपा-४	९६,०००	०
२०७७/१२/२२	महेन्द्र मा.बि. ट्रष्टमा कक्षाकोठा निर्माण उ.स., बनेपा-१४	९६,०००	०
२०७७/१२/२२	शिव मन्दिर घिमिरेगांउ थुम्का उ.स., बनेपा-२	९५,०००	०
२०७७/१२/२२	महेन्द्र मा.बि. पर्खाल निर्माण उ.स., बनेपा-१३	९६,०००	०
२०७७/१२/२२	सामुदायिक भवन निर्माण उ.स., बनेपा-१३	४,७७,०००	०
२०७७/१२/२३	आश्रम मार्ग उ.स., बनेपा-९	३,२०,०००	०
२०७७/१२/२४	बुल्ले पिपलबोट गोरेटो बाटो निर्माण समिति, बनेपा-४	१,६०,०००	०
२०७७/१२/२५	माझ गांउ लामिछाने गांउ वस्तीमा खानेपानी उ.स., बनेपा-१	६३,०००	०
२०७७/१२/२५	खला डांडा खेलकुड मैदान उ.स., बनेपा-१	६३,०००	०
२०७७/१२/३०	मदने बाटो पंधेरो सिंढी निर्माण उ.स., बनेपा-६	१,६०,०००	०
२०७८/०१/०३	काब्रेगौडा नन्दादेवी खर्का चौर टिकारामघर, बनेपा-३	९६,०००	०
२०७८/०१/०७	वडा कार्यालय ट्रष्ट निर्माण उ.स., बनेपा-१३	३,२०,०००	०
२०७८/०१/१०	कोसाल गणेश मन्दिर उ.स., बनेपा-८	३,२०,०००	०
२०७८/०१/१०	बृहत एकीकृत खानेपानी निर्माण सहयोग सिमित, बनेपा	९,९२,६५०	०
२०७८/०१/१०	आेपी ठाडोखोला बृहत खानेपानी तथा सरसफाइ उ.स., बनेपा-५	८,००,०००	०
२०७८/०१/१३	बाल कुमारी बाटो निर्माण उ.स., बनेपा-११	१,२८,०००	०
२०७८/०१/१३	तुले ढुंगा खानेपानी उ.स., बनेपा-२	६४,०००	०
२०७८/०२/२७	वडा कार्यालय सामुदायिक भवन ट्रष्ट निर्माण उ.स., बनेपा-११	२२,५३,०१२	०

२०७८/०३/०२	उग्रतारा मार्ग बाटो निर्माण उ.स., बनेपा-१०	०	२०,००,०००
२०७८/०३/०२	वडा कार्यालय भवन निर्माण समिति, बनेपा-१	०	१५,००,०००
२०७८/०३/०२	आधारभूत स्वास्थ्य चौकी निर्माण उ.स., बनेपा-८	०	१७,००,०००
२०७८/०३/०२	स्वास्थ्य चौकी निर्माण उ.स., बनेपा-१३	०	१४,००,०००
२०७८/०३/०३	गल्फु बिनायक ब्याडडुंगा भञ्ज्याङ खनानेपानी उ.स., बनेपा-१	२,४०,०००	०
२०७८/०३/०३	गल्फु बिनायक ब्याडडुंगा भञ्ज्याङ खनानेपानी उ.स., बनेपा-१	३,८४,०००	०
२०७८/०३/०३	कांध खोला पर्खाल निर्माण उ.स., बनेपा-७	०	१,६०,०००
२०७८/०३/०३	१४ नं. वडा कार्यालय भवन निर्माण उ.स., बनेपा-१४	१,६०,०००	०
२०७८/०३/०३	गणेश पाटी निर्माण उ.स., बनेपा-१३	१,६०,०००	०
२०७८/०३/०४	उप स्वास्थ्य चौकी भवन निर्माण उ.स., बनेपा-१४	१७,००,०००	०
२०७८/०३/०४	नयां वस्ती पुण्यमाता सडक उ.स., बनेपा-२	१,२८,०००	०
२०७८/०३/०७	टुकुचा खेल मैदान उ.स., बनेपा-२	३,२०,०००	०
२०७८/०३/०७	घट्टेकुलो सडक स्तरोन्नती उ.स., बनेपा-७	१,१२,०००	०
२०७८/०३/१३	इतिहिटी टोल सुधार समिति, बनेपा-९	०	६४,०००
२०७८/०३/१४	कोटदेवी ट्रस निर्माण उ.स., बनेपा- २	९५,०००	०
२०७८/०३/१४	नयां वस्ती पुण्य टोल पुण्यमाता खोला सडक उ.स., बनेपा-२	३,२०,०००	०
२०७८/०३/१४	च्वापुखु मार्ग उ.स., बनेपा-९	६४,०००	०
२०७८/०३/१७	काफल टापु खानेपानी मर्मत सम्भार उ.स., बनेपा-३	९६,०००	०
२०७८/०३/१७	नौखेल उ.स., बनेपा- ९	६४,०००	०

२०७८/०३/१७	कालिका मन्दिर परिसर निर्माण उ.स., बनेपा- १३	६४,०००	०
२०७८/०३/१७	थुमाचौर काशि भञ्ज्याङ सडक उ.स., बनेपा-३	१,९२,०००	०
२०७८/०३/१८	रिताको घरदेखि सुमनको घरसम्म सडक निर्माण उ.स., बनेपा-९	९६,०००	०
२०७८/०३/१८	कार्की गांउ खानेपानी उ.स., बनेपा-६	८,००,०००	०
२०७८/०३/१८	घाटेपाटी सडक उ.स., बनेपा-२	१,६०,०००	०
२०७८/०३/१८	यामीडोल मार्ग उ.स., बनेपा- ९	३,८४,०००	०
२०७८/०३/२०	बादे चोक डबली मर्मत उ.स., बनेपा-९	६४,०००	०
२०७८/०३/२०	बादे चोक डबली मर्मत उ.स., बनेपा-९	३२,०००	०
२०७८/०३/२०	धर्मज्योति सडक मनकामना मार्ग सडक सुधार निर्माण उ.स., बनेपा-१	६४,०००	०
२०७८/०३/२०	रायटोल दलितबस्ति खानेपानी ट्र्यांकी निर्माण उ.स., बनेपा-१	९५,०००	०
२०७८/०३/२०	काभ्रे रेडक्रस भवन निर्माण उ.स., बनेपा-७	१,७७,३६३	०
२०७८/०३/२१	आर्दश बाल बिकास केन्द्र उ.स., बनेपा-९	३,३०,०००	०
२०७८/०३/२१	वडा कार्यालय कम्पाउण्ड वाल निर्माण समिति, बनेपा-२	३,५२,०००	०
२०७८/०३/२१	स्वागतधदार नाला करुणामय निर्माण उ.स., बनेपा-४	१,२८,०००	०
२०७८/०३/२२	वासिख्यो मार्ग उ.स., बनेपा-८	२,२४,०००	०
२०७८/०३/२२	बहिटोल मन्दिर उ.स., बनेपा-८	६४,०००	०
२०७८/०३/२३	भैरबनाथ मन्दिर उ.स., बनेपा-४	१,२८,०००	०
२०७८/०३/२९	जलांड ढल निर्माण उ.स., बनेपा- ८	१,९२,०००	०
२०७८/०३/३०	श्री माइ चण्डेश्वरी टोल सुधार समिति, बनेपा	०	३,१८,०००

२०७८/०३/३०	नमुना टोल सुधार समिति, बनेपा-११	२,२४,०००	०
		२,३०,१९,०२५	७१,४२,०००
व्यक्तिगत			
२०७७/०८/११	चन्द्र बहादुर रंजितकार	११,०००	०
२०७७/११/१८	उमेश पराजुली	२०,०००	०
२०७७/१२/२२	चन्द्र बहादुर रंजितकार	१६,०००	०
२०७७/१२/२४	देवलाल दुवाल मानन्धर	१,२०,०००	०
२०७८/०१/१३	चन्द्र बहादुर रंजितकार	१,७५,०००	०
२०७८/०३/२१	चन्द्र बहादुर रंजितकार	१,१०,०००	०
२०७८/०३/२३	रेनुकान्त भट्टराइ	९७,५००	०
२०७८/०३/२४	रेनुकान्त भट्टराइ	४,००,०००	०
२०७८/०३/२७	रेनुकान्त भट्टराइ	१,००,०००	०
२०७८/०३/२९	चन्द्र बहादुर रंजितकार	२२,०००	०
		१०,७१,५००	०
		४,६०,०६,७४१.३४	९५,८३,८५०

१०

लिलाम बिक्री र मिनाहा

पालिकाको जिन्सी निरीक्षण प्रतिवेदनमा ३५ किसिमका लिलाम गर्नु पर्ने र ६ किसिमका मिनाहा गर्नु पर्ने भनी औल्याइएका मालसामानहरू हालसम्म लिलाम गरेको पाइएन । तसर्थ पालिकाले यस तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

११

रसिद ब्यवस्थापन

		पालिकाले रसिद नियन्त्रण खाता राखेतापनि तोकिएको ढाँचामा राखेको पाइएन । स्टोरबाट जारी भएका रसिदहरू के कति प्रयोग र फिर्ता भए भनि यकिन गर्न सकिने अवस्था देखिदैन । नयाँ रसिदहरू जारी भए तापनि पुराना रसिदहरू समेत प्रयोग भएको पाइयो । रद्द गरिएका रसिदहरूको अभिलेख राखेको समेत देखिएन । तसर्थ पालिकाले आम्दानी रसिदहरूको व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने देखिएको छ ।	
१२		आर्थिक सहायता महोत्सव तथा अन्य खर्च भुक्तानी गर्दा सम्बन्धित कानूनले संस्था, समूह, पर्व, जात्रा, यात्रा, विरामी, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानूनी व्यवस्था नगरी नगर प्रमुखको तोक आदेशमा कार्यपालिकाको निर्णय बमोजिम खर्च लेख्ने गरेको पाइयो ।	
१३		कर दस्तुर एवं आन्तरिक आय	
१३.१		आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २८ मा नगद रकम प्राप्त भएको भोलिपल्ट दाखिला नगरेको देखिन आएमा कार्यलय प्रमुखले दश दिनसम्म ढिलो गरेको भए दशप्रतिशतले जरिवाना गरि सो समेत दाखिला गर्न लगाउने र सो भन्दा वढि ढिलो गरेको भए दशप्रतिशतका दरले जरिवाना गरी दाखिला गर्न लगाई कसुरको मात्रा अनुसार प्रचलित कानून वमोजिम विभागिय कारवाही समेत गर्न, गराउन सक्ने व्यवस्था रहेको छ । पालिकाका वडा कार्यालयबाट संकलन हुने राजस्व रकमहरू ६ महिनासम्म ढीला गरी दाखिला हुने गरेको पाइयो । यसरी ढीला गरी दाखिला गरेकोमा जरिवाना एवं कसुरको मात्रा अनुसार विभागीय कारवाही गरेको देखिएन । तसर्थ पालिकाले यस तर्फ ध्यान पुर्याउनु पर्ने देखिन्छ ।	
१३.२		दहत्तर बहत्तर ठेक्का : आशापुरी रोडा ढुङ्गा सप्लायर्स प्रा.लि. नासिका ८ (दाल बनेपा-१४) बाट उत्पादन हुने ढुङ्गा, गिट्टी, ग्राभेल रोडो संकलन शुल्क र माटो संकलन शुल्कको न्यूनतम कबोल अंक मु अ कर बाहेक रु १६५०००००।- कायम गरी मिति २०७७।३।२५ को आह्वान गरेकोमा श्री झिगु अजिमा चण्डेश्वरी इन्टरनेशनल प्रा.लि., बनेपा-५ को मु.अ. कर बाहेकको रु १६५०६०००।- को कबोल अंक स्वीकृत गरी मिति २०७७।०५।०२ मा सम्झौता सम्पन्न गरेको छ । जस सम्बन्धी देखिएका ब्यहोरा देहायबमोजिम रहेका छन् : क) पालिकाबाट न्यूनतम कबोल अंक मु.अ. कर बाहेक रु १६५०००००।- कायम भएकोमा उक्त रकम गणना गर्ने सम्बन्धमा कुनै स्पष्ट आधार लिएको पाइएन । के-कती परिमाणमा उत्पादित खानीजन्य मालवस्तु निकासी गर्न पाउने सम्बन्धमा समेत स्पष्ट व्यवस्था रहेको पाइएन । ख) उपरोक्त कार्यको निमित्त ५ वटा बोलपत्र बिक्रि भई ३ वटा दर्ता भएकोमा झिगु अजिमा चण्डेश्वरी इन्टरनेशनल प्रा.लि., बनेपा-५ ले पेश गर्नुपर्ने कागजातहरू संख्या दर्ता, नवीकरण, कर दर्ता प्रमाणपत्र, करचुक्ता लगायत बोलपत्र फाराममा कबोल अंक सहित अन्य आवश्यक विवरण भरी दर्ता गरेको र बाँकी दुइवटा बोलपत्रदाताले एकमा बोलपत्र फाराममा कुनै विवरण समेत नभरी सहिछाप गरेर र अर्कोले समेत बोलपत्र फाराममा विवरण नभरी सहिछाप समेत नगरी बोलपत्र फाराममात्र दर्ता गराएको पाइयो । उक्त कागजातहरूको विश्लेषण गर्दा र कबोल अंक समेत न्यूनतम अंक भन्दा रु. १००० मात्र बढी देखिएकोले पर्याप्त प्रतिस्पर्धा भएको सम्बन्धमा आश्वस्त हुने आधार देखिदैन । पालिकाले यसरी मिलेमतोमा ठेक्का लगाउने प्रक्रियालाई हतोत्साहित गरी E-Bidding मार्फत प्रतिस्पर्धा गराउनु उपयुक्त देखिन्छ । ग) सम्झौताको सर्त बमोजिम तीन किस्तामा कबोल अंक बुझाउनु पर्नेमा पटक पटक गरी रकम बुझाएको पाइयो । बुझाउनु पर्ने रकम मध्ये रु ५५०२००१।- यस आर्थिक बर्षको श्रावण १४ गते बैंक दाखिला गरेको र मु.अ. कर रकम मध्ये रु ७१५२५६।- मिति २०७८।१०।०६ मा दाखिला	६२,२९९

गरेकोमा ब्याज असुल गरेको नदेखिएकोले आषाढ अन्तिमलाई आधार मानेर गणना गर्दा रु ५५०२००१ को बार्षिक १० प्रतिशतका दरले १३ दिनको ब्याज रु १९५९६।१७ र रु ७१५२५६ को ७ महिना ५ दिनको ब्याज रु ४२७०३।०७ समेत जम्मा रु ६२२९९।२४ ब्याज रकम सम्बन्धितबाट असुल उपर गर्नु पर्ने रु

१३.३

पालिकाले देहायका बहाल सम्बन्धि ठेक्का सम्झौता गर्दा सम्झौताको बुँदा नं ९ मा दोस्रो पक्षले कुनै पनि किसिमको परिस्थिति देखाइ ठेक रकम मिनाहाका लागि दिइने निवेदन कार्यालयलाई मान्य नहुने उल्लेख छ । त्यसैगरी सोही सम्झौताको बुँदा नं ३ मा बहाल अग्रीम रुपमा बुझाउनु पर्ने र यसरी बहाल बुझाउँदा अधिल्लो महिना बहाल भुक्तान हुनु भन्दा सात दिन अगावै पछिल्लो महिनाको बहाल बुझाएको हुनुपर्ने उल्लेख छ । तर पालिकाले उक्त व्यवस्था बमोजिम बहाल रकम उठाएको नदेखिएकोले ब्याज सहित असुल उपर गर्नु पर्ने रु

८,९७६,१९४

विवरण	ठेकेदारको नाम	मासिक भाडादर	बार्षिक बुझाउनु पर्ने रकम	बुझाएको रकम	असुल हुन बाँकी रकम
बुडोल सपिङ्ग कम्प्लेक्स	नितेश राजभण्डारी	105,270.00	1,263,240.00	285,000.00	978,240.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	पटुवाल निर्माण सेवा	100,000.00	1,200,000.00	-	1,200,000.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	राजन दाहाल	434,727.00	5,216,724.00	1,400,000.00	3,816,724.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	चुडामणी काफ्ले	315,100.00	3,781,200.00	2,205,700.00	1,575,500.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	अशोक फेन्सी स्टोर	166,666.00	1,999,992.00	1,166,662.00	833,330.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	सुजित वादे	15,000.00	180,000.00	-	180,000.00
बसपार्क सपिङ्ग कम्प्लेक्स	विमल पाण्डे	32,700.00	392,400.00	-	392,400.00
				जम्मा	8,976,194.00

१३.४

पालिकाको कर तथा शुल्क असुलीको स्थिति देहायबमोजिम रहेको छः

सि नं	आय शिर्षक	अनुमानित आय	वास्तविक आय
१	एकिकृत सम्पत्ती कर	११२०००००।	११७७६४८६।३६
२	भुमिकर । मालपोत	४००००००।	४३३६४२५।२०
३	घर बहाल कर	१६०००००।	२१२६२७४८।८५
४	सवारी साधन कर (साना सवारी)	५००००००।	३५००।
५	अन्य कर		१५२५७९४।५०
६	सरकारी सम्पत्ती बहाल कर	१११०००००।	५०८२२२२।
७	अन्य स्रोतबाट प्राप्त रोयल्टी	१००००००।	७६९०६६८।१०
८	विद्युत सेवा	२५००००।	१६५८८।
९	अन्य सेवा शुल्क तथा विक्री		३६६०३५।
१०	पार्किङ्ग शुल्क	६२५००००।	४४९६१४।
११	नक्सापास दस्तुर	१५००००००।	१२५४५५९४।२६
१२	सिफारिस दस्तुर	५००००००।	१०७६६६२९।९३
१३	प्रशासनिक दण्ड जरिवाना	५०००००।	६८७१३३।७०
१४	अन्य राजश्व	४००००००।	३२२६००।
१५	व्यवसाय कर	५००००००।	३८८३४१९।१४
१६	बैंक मौज्दात (सामाजिक सुरक्षा खाता बन्द आय)		५०००।
१७	अन्य विविध		५६५०७९८।
	जम्मा		८६३७५२५७

		<p>(क) पालिकाले विज्ञापन कर तर्फ रु ८०००००। आय अनुमान गरेकोमा सो शीर्षकमा कुनै पनि आय भएको पाइएन । गत बर्ष विज्ञापन करको लागी रु ११०७५००। मा सम्झौता भइ रु ९०७५००। सोही बर्ष दाखिला भएको छ । यसरी ठेक्का लगाइ आम्दानी गर्न सकिने शीर्षकमा ठेक्का नलगाउँदा पालिकाको आम्दानी गुमेको अवस्था छ । तसर्थ यस तर्फ पालिकाले बिशेष ध्यान पुर्याउनु पर्दछ ।</p> <p>(ख) त्यसैगरी पालिकाले मनोरञ्जन कर तर्फ रु ५००००। आम्दानी प्रक्षेपण गरेकोमा त्यस शीर्षक अन्तर्गत आम्दानी हुन नसकेको अवस्था देखिन्छ । त्यसैगरी एकिकृत सम्पत्ती कर भुमी कर र घर बहाल करमा लक्ष्य भन्दा केही बढी राजश्व संकलन भएको प्राप्त विवरणबाट देखिन्छ ।</p>	
१३.५		<p>राजस्व मिनाहा: पालिकाले दहत्तर बहत्तर र पार्किङ्ग शुल्क सम्बन्धि ठेक्का सम्झौता गर्दा सम्झौताको बुँदामा दोस्रो पक्षले कुनै पनि किसिमको परिस्थिति देखाइ ठेक रकम मिनाहाका लागी दिइने निवेदन कार्यालयलाई मान्य नहुने उल्लेख छ । पालिकाले सम्झौताको शर्त विपरित मिति २०७८।०४।१५ को कार्यपालिका निर्णय बमोजिम दहत्तर बहत्तर ठेक्काको ठेकेदार श्री झिगु अजिमा चण्डेश्वरी इन्टरनेशनल प्रा लि बनेपा ५ लाई १ महिना १८ दिनको रु १४८५५४५ । र पार्किङ्ग शुल्कमा श्री खुमादेवी थापालाई २२६१२। छुट दिएको देखिएकोले सम्झौता विपरितको रकम सम्बन्धितबाट ब्याज सहित असुल उपर गर्नु पर्ने रु</p>	१,५०८,१५७
१४		<p>गैरकर राजस्व सेवा शुल्क</p> <p>पालिकाले पर्यटन सेवा शुल्क एवं फोहरमैला ब्यवस्थापन शुल्क जस्ता सेवा शुल्क असुल गर्ने गरेको पाइएन । तसर्थ पर्यटन सम्बन्धी सम्भाव्य स्थानहरूको अध्ययन गरी शुल्क लगाउने र फोहर ब्यवस्थापनका लागी निजी क्षेत्रबाट संचालित संघ संस्थाहरूबाट समेत शुल्क असुल गरेर पालिकाको आम्दानी बढाउने तर्फ विशेष ध्यान पुर्याउनु पर्दछ ।</p>	
१५		<p>ठेक्का ब्यवस्थापन</p>	
१५.१		<p>भैसेपाटी बासडोल सडक निर्माण कार्य तेस्रो फेज: सार्वजनिक खरिद नियमावलीको नियम १११ (च) मा निर्माण ब्यवसायीलाई निर्माण कार्यस्थल सुम्पने र सो स्थलसम्मको पहुँचको व्यवस्था मिलाउने, खरिद सम्झौताको हेरफेर, भेरिएशन आदेश, मूल्य समायोजन, खरिद सम्झौता निलम्बन वा अन्त, कार्य सम्पन्न प्रमाणीकरण, भुक्तानी आदिको ब्यवस्थापन गर्ने व्यवस्था रहेको छ । भैसेपाटी बासडोल सडक निर्माण कार्य तेस्रो फेजका लागी मु.अ. कर बाहेक रु ९९६६०७९४।१९ को लागत अनुमान तयार भई बोलपत्रको माध्यमबाट निर्माण कार्य गराउन मिति २०७७।६।२७ सुचना प्रकाशन भएकोमा निर्माण व्यवसायी श्री आत्रेय/शिवाको/बस्नेत जे.भि. को मु.अ. कर बाहेक रु ४९६२८२७५।३६ को कबोल अंक मिति २०७७।१०।०८ मा स्वीकृत गरी मिति २०७८।०५।०२ मा निर्माण कार्य सम्पन्न गर्ने गरी मिति २०७७।१०।१८ मा सम्झौता सम्पन्न भएको छ । जस सम्बन्धमा देखिएका व्यहोरा देहायनुसार छन् :</p>	६१७,४४३

	<p>क) योजनाको बोलपत्र सम्बन्धी कागजातमा सामान्य र उस्तै प्रकृतिको कार्य अनुभव हुनुपर्ने भनी सर्त उल्लेख गरी बोलपत्र आह्वान गरेकोमा उक्त अनुभव Single entity र Joint Venture मा के कसरी लागु हुने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था रहेको देखिएन । यसरी बोलपत्र मुल्याङ्कन गर्ने आधारहरु स्पष्ट नहुँदा बस्तुपरक ढङ्गबाट बोलपत्र मुल्याङ्कन भएको सम्बन्धमा आश्वस्त हुन सकिएन ।</p> <p>ख) योजनाको हालसम्मको कार्य प्रगती समेत सन्तोषजनक रहेको पाइएन । Work Schedule अनुसार काम नभएको कारण तोकिएको समयमा कार्यसम्पन्न हुन नसकी पौष मसान्तसम्म म्याद थप गरेको पाइयो । सम्झौता २०७७ माघ १८ मा भएकोमा पेशकी २०७८ बैशाख १३ मा लगेको छ । ढिलागरी पेशकी रकम लगेको सम्बन्धमा सोधपुछ गर्दा काम शुरुवात गर्न नै ढिला गरेको सम्बन्धित कर्मचारीको भनाई रहेको छ ।</p> <p>ग) योजनाको पौष मसान्तसम्म कार्यसम्पन्न हुनु पर्नेमा लेखापरीक्षण अवधि सम्ममा समेत काम सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीले मिति २०७८।०१।१३ मा रु ९३८५०००।- पेशकी लगेकोमा हालसम्म रु १०६३१९६१।८७ को मात्र विल भुक्तानी भएको र जसमध्ये रु ८९९५६५०।६१ पेशकी फछ्यौट भई रु ३८९३४९।३९ पेशकी फछ्यौट हुन बाँकी रहेको देखिन्छ ।</p> <p>घ) नेपाल सरकार सडक विभागबाट स्वीकृत नर्स बमोजिम Tack Coat 0.4-0.6 kg/sqm खपत हुने गर्दछ । असल अभ्यासलाई आधार लिँदा ०.५ के.जी. प्रति वर्गमिटर हुन आउँछ । जसलाई लिटरमा परिणत गर्दा ०.५*५/५.२५=०.४७६ लिटर प्रति वर्ग मिटर हुन जान्छ । योजनाको BoQ आइटममा रहेको Tack Coat को परिमाण अनुमान तयार गर्दा प्रति वर्गमिटर १ लिटरको हिसाबले ११५८६।२९ लिटर परिमाण निर्धारण गरेको पाइयो । स्वीकृत नर्स अनुसार ११५८६।२९ वर्ग मीटरमा ५५१५।०७ लिटर खपत हुनु पर्नेमा ६०७१।२२ बढी परिमाण अनुमान भएकोमा निर्माण व्यवसायीले कोट गरेको दर रु ९० ले गुणन गर्दा रु ६४६४०९।८ को मु.अ. कर रु ७१०३३.२७ सहित जम्मा रु ६१७४४३।०७ बढी भुक्तानी हुन सक्ने भएकोले भुक्तानीका वखत उक्त रकम कट्टा गरी भुक्तानी दिनु पर्ने रु.....</p>	
१५.२	<p>भिमसेनथान काभ्रे क्याम्पस हुँदै शिलुमार्ग जोड्ने सडक पिच गर्ने कार्य: सार्वजनिक खरिद नियमावलीको नियम १११ (च) मा निर्माण व्यवसायीलाई निर्माण कार्यस्थल सुम्पने र सो स्थलसम्मको पहुँचको व्यवस्था मिलाउने, खरिद सम्झौताको हेरफेर, भेरिएशन आदेश, मूल्य समायोजन, खरिद सम्झौता निलम्बन वा अन्त, कार्य सम्पन्न प्रमाणीकरण, भुक्तानी आदिको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । भिमसेनथान काभ्रे क्याम्पस हुँदै शिलुमार्ग जोड्ने सडक पिच गर्ने कार्यको लागी रु १०६१७७६७।६९ (मु.अ. कर बाहेक) को लागत अनुमान स्वीकृत भएकोमा निर्माण व्यवसायी श्री ए.बि.एस. कन्स्ट्रक्सन कम्पनीको रु ७५२३४३३।०७ (मु.अ. कर सहित) कबोल अंक स्वीकृत गरी मिति २०७८।०३।१५ मा सम्पन्न गर्ने गरी २०७८।०१।१६ मा सम्झौता सम्पन्न गरेको छ । जस सम्बन्धी देखिएको व्यहोरा देहाय बमोजिम छन् :</p> <p>क) यस निर्माण कार्यको लागी सर्वप्रथम सापकोटा इन्टरप्राइजेजको रु ६४१४३६७।८९ (मु.अ. कर सहित) को कबोल अंक स्वीकृत गरी सम्झौता गर्न आउन पत्र लेखिएकोमा प्राविधिक समस्या र समय अभावको कारण सम्झौता गर्न आउन नसकेको पत्र मिति २०७७।१२।१२ मा प्राप्त भएको पाइयो । उक्त पत्रमा गलतीले Asphalt Concrete को ठाँउमा Premix को Rate राखिएकोले उक्त कार्य गर्न नसक्ने व्यहोरा उल्लेख गरेको छ । कार्यालयले सम्झौता गर्न नआएपछि निजको विडवण्ड जफत गरी कालो सूचीमा राख्न मिति २०७८।०१।०७ मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको पाइयो । जस अनुसार खरिद अनुगमन कार्यालयको वेवसाइटमा रहेको कालोसूचीको विवरण हेर्दा उक्त कम्पनी हालसम्म कालोसूचीमा रहेको छ । उक्त कम्पनी कालोसूचीमा रहे पश्चात दोस्रो घटी कबोलकर्ता श्री ए.बि.एस. कन्स्ट्रक्सनसंग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।</p>	३८६,७९८

ख) उक्त ए.बि.एस. कन्स्ट्रक्सन कम्पनीले बोलपत्र दर्ता गर्दा एम.बि.एस. कन्स्ट्रक्सन कम्पनीको नामबाट दर्ता गराएकोमा सम्झौता गर्नु पूर्व उक्त कम्पनीको नाम परिवर्तन गरी सम्पूर्ण सम्पत्ती तथा दायित्व ए.बि.एस. कम्पनीमा सारेको देखियो । नाम परिवर्तन गरिएको सम्बन्धमा कुनै कारण स्पष्ट गरिएको छैन ।

ग) भेरिएशनबाट कुनै नयाँ आइटम थप गर्दा Rate Negotiation गरि मितव्ययी ढङ्गबाट निर्माण कार्य गराउनु पर्ने असल अभ्यास रहेको छ । पालिकाले यस योजनामा Stone Masonry को आइटम थप गर्दा ७८.३७ घ.मी. कार्य थप गरी ११६०० को दरले रु ९०९०९२।- को मु अ कर रु ११८१८१।९६ सहित रु १०२७२७३।९६ भुक्तानी दिएको छ । उक्त कार्यको Rate Analysis गर्दाको दर रु ११६१०।६३ लाई लागत अनुमानको तुलनामा कुल कबोल अंकमा घटी भएको ३७.७१ प्रतिशतलाई समायोजन गर्दा आउने दर रु ७२३२।२६ जुन Rate Negotiation को निमित्त उपयुक्त हुने देखिन्छ । जसको आधारमा ७८.३७ घ.मी. को रु ५६६७९२।२२ को रु ७३६८२।९९ सहित रु ६४०४७४।२९ भुक्तानी दिनु पर्नेमा रु १०२७२७३।९६ भुक्तानी दिएको देखिएकोले बढी भुक्तानी भएको रु ३८६७९८।७५ सम्बन्धित निर्माण व्यवसायीबाट असुल गर्नु पर्ने रु

१६

सामाजिक सुरक्षा:

निम्न वडाहरुको आ.ब. २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली बाट वितरण गर्दा बैंकको नाममा समयमै सामाजिक सुरक्षा वितरणको लागि पेशकी दिएको भएता पनि आ.ब. २०७७/०७८ को दोस्रो र तेस्रो चौमासिक को सामाजिक सुरक्षा भत्ता अषाढ भित्रै लाभग्राहीको खातामा जम्मा गरी वितरण हुन नसकी बाँकी रहेको भत्ता रकम एकिन गरी बैंकले पालिकालाई फिर्ता गरी जानकारी दिनुपर्ने र पालिकाले पनि अषाढ भित्रै सबै बाँकी रकम कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा जम्मा गरी आर्थिक बर्ष भित्रै पेशकी फछ्यौट गर्नुपर्नेमा पालिकाले आ.ब. २०७८/०७९ को असोजमा बाँकी रकम बैंक दाखिला गरी फछ्यौट गरेको देखिन्छ । त्यसैले सामाजिक सुरक्षा भत्ता वितरण गरी बाँकी रहेको रकम अषाढ भित्र बैंक दाखिला गरी फछ्यौट गर्ने तर्फ पालिका तथा बैंकले ध्यान दिनुपर्दछ ।

वडा नं.	चौमासिक	पेशकी	वितरण	बैंक दाखिला
२	दोस्रो र तेस्रो	४४४५७४७	४३८५७४७	६००००
१२	दोस्रो र तेस्रो	५८६९५३८	५७७१५४८	९७९९०
१३	दोस्रो	२४२२९८७	३३५०३२०	१७२६६७
१	तेस्रो	२११५२७७	२१०७०४५	८२३२
३	तेस्रो	३५९१२२६	३५६७२२६	२४०००
४	तेस्रो	४५०१४८५	४४७७४८५	२४०००
७	तेस्रो	३८६०७८७	३८५७७८७	३०००
८	तेस्रो	४६३२८००	४५२४८००	१०८०००
१०	तेस्रो	२४९६४७१	२४८४४७१	१२०००
११	तेस्रो	१६२८६५२	१६२२१४७	६५०५
जम्मा		३५५६४९७०	३६१४८५७६	५१६३९४

१७

शिक्षा

१७.१

शिक्षक दरवन्दी र पदपूर्ति - : शिक्षा नियमावली २०५९ को नियम १२ क मा सामुदायिक विद्यालयहरू एक एक आपसमा गाभिनको लागि, उक्त नियमावलीको नियम ७७ बमोजिम पहाडी जिल्ला प्रति कक्षा विद्यार्थी संख्या ४५ जना नभएको खण्डमा आपसमा गाभ्न सकिने व्यवस्था रहेको छ । गाँउपालिका मातहतमा रहेका ३० बटा सामुदायिक विद्यालयको शिक्षक विद्यार्थी अनुपात निम्नानुसार रहेको हुदा नियमानुसार रहेको हुदा नियममा भएको व्यवस्था अनुसार एक आपसमा गाभि शिक्षाको गुणस्तरमा बृद्धि गराउनुपर्दछ ।

सि.नं.	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या
१	अरुणोदय आ.वि.	५	५		४७
२	आजाद मा.वि.	२१	२१	१	३८५
३	आदर्श वाल बिकासकेन्द्र	७	५		६७
४	ईन्द्रशोभादेवी आ.वि.	६	६	१	२९
५	काभ्रे बहिरा मा.वि.	२	२	२	८५
६	गंगादेवी आ.वि.	७	७		४७
७	गणेशभारती मा.वि.	१७	१७	३	२७६
८	चक्रज्योति मा.वि.	१६	१६	१	१६१
९	चण्डेश्वरी मा.वि.	१९	१९	१	५११
१०	चैतन्य मा.वि.	२०	१९	२	४५३
११	जनज्योति मा.वि.	१४	१४	३	२५१
१२	जागृति आ.वि.	७	७		७१
१३	देवीटार आ.वि.	७	७	१	१०७
१४	धर्मज्योति आ.वि.	४	४	१	२१
१५	नन्दादेवी आ.वि.	५	५		८४
१६	पञ्चकन्या आ.वि.	४	४	१	३५
१७	प्रभात आ.वि.	६	५	१	१९५
१८	बनेपा प्रा.वि.	३	३	१	१२०

१९	भक्तेश्वर आ.वि.	११	११	२	२०६
२०	महाँकाल आ.वि.	५	५		३७
२१	महेन्द्र मा.वि.	१९	१९	१	२४१
२२	रत्नचुण्डेश्वर मा.वि.	१४	१४	७	१८३
२३	शिक्षा सदन मा.वि.	२०	२०		५१३
२४	शुभचामुण्डा मा.वि.	१२	१२		२०५
२५	श्वेतवराह मा.वि.	२०	१९	८	३४३
२६	सपनेश्वर मा.वि.	१५	१५	३	१८८
२७	सरस्वती आ.वि.	५	५		९२
२८	सुन्दरीमाई आ.वि.	४	४		५०
२९	सृष्टिकान्त आ.वि.	९	९		१२१
३०	हिमालय मा.वि.	२३	२३	१	४२७
	जम्मा	३२७	३२२	४१	५५५१

विद्यार्थी संख्याको तुलनामा शिक्षक,वढी भएकोवाट कम भएको विद्यालयमा शिक्षकको दरवन्दी मिलान एवं न्युन विद्यार्थी भएका विद्यालयहरु सम्भाव्यताका आधारमा मर्ज गर्नुपर्दछ।

१७.२

आवसिय भवन निर्माण :- कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७ को बुदा नं ८ को विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदानको सव बुदा नं ८.२ मा स्थानीय तह अन्तर्गत निर्माण हुने भौतिक पूर्वाधार स्थानीय तहले आफ्ना प्राविधिक मार्फत सुपरिवेक्षणगराउने र कार्यसम्पादन प्रतिवेदन तयार गर्ने व्यवस्था रहेको छ । नगरपालिकाले आदर्श वाल विकास केन्द्रलाई भवन निर्माण कार्यको लागि गो भौ २३४/७८/३/२४ बाट रु. ५०००००० खर्च

५,०००,०००

लेखेको छ ।उक्त भवन निर्माण सम्बन्धि आफ्ना प्राविधिकबाट सुपरिवेक्षण गरी कार्यसम्पन्न प्रतिवेदन तयार गरेको छैन। अत उक्त कार्य सम्बन्धि सुपरिवेक्षण एंव कार्यसम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने, साथै पालिकाबाट अनुमगन गरी प्रतिवेदन पेश गर्नुपर्ने रु.५०००००।-

१८ ०

स्वास्थ्य

तलबी प्रतिवेदन पारित नगरी पालिकाले आ व २०७७/०७८ मा ३८ जना स्थायी स्वास्थ्यकर्मीहरुको तलव रु १३४७१०८० र ग्रेड रु १८८७३४८ गरी जम्मा रु १५३५८४२८ भुक्तानी गरेको देखिन्छ। तलवी प्रतिवेदन पारित नभएकोले ग्रेड रकम के कति भुक्तानि हुनुपर्ने हो एकिन गर्न सकिएन । त्यसैले तलवी प्रतिवेदन पारित गरी नियमानुसार तलव र ग्रेड भुक्तानी गर्नुपर्दछ ।

१९

सोझै खरिद

१९.१

क) सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) मा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी सोझै खरिद गर्न हुदैन भन्ने उल्लेख छ । त्यसैगरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४(१) मा सार्वजनिक निकायले स्वीकृत कार्यक्रम र खरिद योजना अनुसार २० लाखसम्म लागत अनुमान भएको निर्माण कार्य मालसामान वा जुनसुकै सेवा सिलबन्दी दरभाउपत्र आह्वान गरी खरिद गर्न सक्ने उल्लेख छ । नगरपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सि.सि.टिभि व्यवस्थापन शिर्षकमा रु १५,००,०००।- बिनियोजन गरेको छ । नियममा भएको ब्यवस्था अनुशार खुला रुपमा शिलबन्दी दरभाउपत्र द्वारा खरिद कारवाही गर्नुपर्नेमा पालिकाले निम्न गो.भौ.नं. र मिति बाट बजेट लाई टुक्रापारी नियम बिपरीत कोटेशनको माध्यमद्वारा सिधै खरिद गरेकोले अनियमित रुपले खर्च भएको छ

२,८७७,२०७

गो.भौ.नं/मिति	ब्यावसायिको नाम	कार्य	रकम
१५३-२०७८/३/२४	नेपाल पावर सोलुसन प्रा.लि.	सि.सि. टिभि जडान	४९८३३०।-
१५४-२०७८/३/२४	सिनर्जी आई.टि. सोलुसन प्रा.लि.	सि.सि. टिभि जडान	४९८३३०।-
१५५-२०७८/३/२४	स्टार बेभ टेक्नोलोजी प्रा.लि.	सि.सि. टिभि जडान	४९७७६५।-
		जम्मा	१४९४४२५।-

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २(८) प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा पारी खरिद कार्य गर्न नहुने उल्लेख छ ।पालिकाले यस बर्ष जम्मा रु 1382782.00 को खरिद कार्य गर्दा बिना प्रतिस्पर्धा सोझै खरिद गरेको नियमसम्मत नदेखिएको रु

गो.भौ.नं./मिति	मालसामान	आपूर्तिकर्ताको नाम	रकम
७५१/२०७८।२।२३	फर्निचर	प्रवेश फर्निचर उद्योग, काभ्रेपलाञ्चोक	१३२६२९.२३
७५२/२०७८।२।२४	फर्निचर	अनिल, सुनिल स-मिल बनेपा-८	९९९८६.९२
७५९/२०७८।२।२७	स्वास्थ्य सामाग्री	Candela Medi Concern, Kathmandu	४९८३९४
७६०/२०७८।२।२७	स्वास्थ्य सामाग्री	Subisu Medicine Suppliers, Kathmandu	४७९७७२
७६२/२०७८।२।२८	स्वास्थ्य सामाग्री (Refrigerator)	योमन मेडिसेल्स, काठमाडौं	२६००००
			१३८२७८२

१९.२

आर्थिक विधेयक २०७६ ले मुल्यअभिवृद्धि ऐन, २०५२ मा गरेको संशोधित व्यवस्था साथै मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा भएको २१ औं संशोधित व्यवस्था अनुसार तथा आर्थिक विधेयक २०७८ मा भएको व्यवस्था अनुसार २०७८ जेष्ठ १५ पछि बिभिन्न ब्यवसायी, आपूर्तिकर्ता लाई भ्याट रकम भुक्तानी गर्दा क्रमश ५० प्रतिशत र ३० प्रतिशत भ्याट रकम कट्टी गरी सो रकम कार्यालयले सम्बन्धीत आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था छ तर पालिकाले निम्न गो भौ नं र मितिबाट विभिन्न व्यवसाय तथा आपूर्ति कर्तालाई भ्याट रकम भुक्तानी गर्दा सो नियम विपरित पुरै रकम भुक्तानी गरेकोले ब्यवसायीहरूले कर समायोजन प्रमाणपत्र पेश गर्नुपर्ने

३०८,६८३

गो.भौ.नं./मिति	ब्यावसायिको नाम	विल रकम	भ्याट रकम	कट्टी हुनुपर्ने रकम	कैफियत
७७-२०७७/५/३०	रोयल प्रिन्टिङ्ग प्रेस बनेपा	११९२७०	१५५०५	७७५२	५०%
२९६-२०७७/८/११	बिहान ट्रेड एण्ड जनरल सप्लायर्स	४२७२५०	५५५४२	२७७७१	५०%
३११-२०७७/८/१५	जि.एस.उड. कार्भिङ्ग उद्योग भैसिपाटी	४९७७०८	५७२५८	२८६२९	५०%
३४४-२०७७/९/८	शिर्जनसिल जनशक्ति विकास तथा आपूर्ति सेवा	९६२२८०	१२५०९६	६२५४८	५०%
३५९-२०७७/९/१०	साग्रिला इन्फरमेटिक्स प्रा.लि.	४४१०००	५७३३०	२८६६५	५०%
७२५-२०७७/१२/२५	काठमाण्डौ अटो इन्जिनियरिङ प्रा.लि.	४०१४५०	५२१८८	२६०९४	५०%
७४५-२०७८/१/३	मोफो जेनेसिस कन्सल्टेन्ट प्रा.लि.	३१५०००	४०९५०	२०४७५	५०%
८३२-२०७८/३/७	उड प्यालेस ईन्टेरिअर एण्ड सप्लायर्स	४४०४७३	५७२६०	१७१७८	३०%
९१६-२०७८/३/२२	गनेश अफसेट प्रेस	२४००००	३१२००	९३६०	३०%
९५३-२०७८/३/२४	नेपाल पावर सोलुसन प्रा.लि.	४४१०००	५७३३०	१७१९९	३०%
९५४-२०७८/३/२४	सिनर्जी आईटी सोलुसन	४४१०००	५७३३०	१७१९९	३०%
९५५-२०७८/३/२४	स्टार वेभ टेक्नोलोजी प्रा.लि.	४४०५००	५७२६५	१७१८०	३०%
९६५-२०७८/३/२८	मोफो जेनेसिस कन्सल्टेन्ट प्रा.लि.	३६१०००	४६९३०	१४०७९	३०%
९७७-२०७८/३/२९	अक्का फ्रेस नेपाल एण्ड सोलार प्रा.लि.	१९११४८	२४८४९	७४५४	३०%
९८०-२०७८/३/३०	ग्रुप अफ इन्जिनियर्स कन्सलटेन्सी प्रा.लि.	१८२०४४	२३६६५	७१००	३०%
	जम्मा	५९०११२३	७५९६९८	३०८६८३	

२०

कृषि तथा पशु:

५,५८७,११३

पूँजीगत बजेटमा चालु प्रकृतिका खर्च – पूँजी सृजना नहुने खालका वितरणमूखी तथा उपयोगिता नदिने खर्चलाई निरुत्साहित गर्दै स्थानीय तहले अधिकतम प्रतिफल दिने र पूँजीको निर्माण हुने एवम् उपयोगिता सिर्जना हुने गरी योजना छनौट तथा कार्यान्वयन गर्नुपर्ने कार्यक्रम छनौट गरी पूँजीगत शीर्षकमा समावेश गरी सिमित स्रोतको उच्चतम प्रयोग गर्नुपर्दछ। यस स्थानीय तहले आफ्नो आन्तरिक स्रोतबाट बजेट विनियोजन गरी देहाय अनुसारका पूँजी निर्माणमा सहयोग नरहने, उत्पादनमा वृद्धि नगर्ने किसिमका खर्चलाई विभिन्न संघ संस्था व्यक्ति लगायतलाई कार्यक्रम र प्रस्तावको आधारमा पूँजीगत शीर्षकबाट रु. १८४६७५१ भुक्तानी दिएको पाईयो । यस्तो खर्चमा मितव्ययिता अपनाउनु पर्दछ ।

सि न	भुक्तानी पाउने संस्था/व्यक्तिको नाम	प्रयोजन	रकम
१	नवदुर्गा भेटनरी सेन्टर	पशुसेवाको औषधी र सामान खरिद	४९९९८१
२	राम सुन्दर सापकोटा	घाँसको विउ खरिद	१७८२०
३	राम सुन्दर सापकोटा	कार्यक्रम संचालन तथा अनुगमन	१०००००
४	श्याम नारायण	नाइट्रोजन खरिद	१०००००
५	बच्चु बहादुर कार्की	कृषि माटो परिक्षण	१०००००
६	सागरनाथ कपाली	तलव निकास	६००००
७	सवल बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म	कृषि तथा पशु सामग्री खरिद	६०७५००
८	काभ्रे भेटेनरी सेन्टर	खोप तथा सामान खरिद	३६१४५०
	जम्मा		१८४६७५१

पाडा खरिद: भैसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत १०० वटा पाडी खरीद गर्न प्रदेश शसर्त चालु वाट रु १०१८३०० र संघिय शसर्त चालुवाट रु १५२७४५० गरी जम्मा रु २५४५७५० रकम निकास भएकामा पाडी खरीदको लागि तयार गरेको स्पेशिफिकेशनमा ५० प्रतिशत मुरा क्रस गुण भएको उमेर कम्तिमा डेढ वर्ष माथी भएको पाडीको न्युनतम वजन १८० के जि भएको पाडीको उचाई अगाडीको खुट्टा भुईँदेखि जुरो सम्मको उचाई १ मिटर १० से मी भएको हुनुपर्ने उल्लेख छ। उपरोक्त स्पेशिफिकेशन अनुसारको पाडी प्राप्त भएको देखिने गरी कुनै अभिलेख राखेको छैन । स्पेशिफिकेशनको शर्तमा नै ५०% मुरा क्रस हुनुपर्ने उल्लेख भएकोमा तोकिएको प्रतिशत पुगको प्रमाण सहित तोकिएको स्पेशिफिकेशन अनुसारको पाडी प्राप्त नभएको अवस्थामा समेत पाडी स्वीकार गरी भुक्तानी दिएको अनियमित देखिएको रु २५४५७५०

बाख्रा खरिद: बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम अन्तर्गत १०५ बाख्रा र एक वोका खरिद गर्न रु ११९४६१२ संघिय शसर्त चालुवाट निकास भएकामा बाख्रा खरिदको लागि तयार गरेको स्पेशिफिकेशनमा ५० प्रतिशत खरी वा जमुनापारी क्रस भएको बाख्राको न्युनतम वजन १८ के जी हुनुपर्ने उमेर ७ महिना पुरा भएको हुनुपर्ने अगाडीको खुट्टा भुईँदेखि पाताको माथिल्लो भाग सम्मको उचाई ४५ से मि भन्दा बढी र पातादेखी पेच्छरको फेद सम्म लम्वाई कम्तिमा ५५ से मि भएको हुनुपर्ने वोकाको स्पेशिफिकेशनमा ८७.७५ प्रतिशत

		<p>वोयर क्रस भएको न्युनतम वजन २७ के जि हुनुपर्ने प्रजनन योग्य वोयर जातको बोकाको अगाडीको खुट्टा भुईदेखी पाताको माथिल्लो भाग सम्मको उचाई ५५ से मि भन्दा बढी र पातादेखि पुच्छरको फेद सम्म लम्वाई कम्तिमा ६५ से मि भएको हुनुपर्ने उल्लेख छ । उपरोक्त स्पेशिफिकेशन अनुसारको बाख्रा र वोका प्राप्त भएको देखिने गरी कुनै अभिलेख राखेको छैन । स्पेशिफिकेशनको शर्तमा नै ५०% प्रतिशत खरी वा जमुनापारी क्रस भएको बाख्रा र ८७.५ प्रतिशत वोयर क्रस जातको वोका हुनुपर्ने उल्लेख भएकोमा तोकिएको प्रतिशत पुगको प्रमाण सहित तोकिएको स्पेशिफिकेशन अनुसारको बाख्रा र वोका प्राप्त नभएको अवस्थामा समेत बाख्रा र वोका स्वीकार गरी भुक्तानी दिएको अनियमित देखिएको रु ११९४६१२</p>																																											
२१		पारीश्रमीक कर्मचारी																																											
२१.१		<p>बढी तलब भुक्तानी</p> <p>नेपाल सरकारको मिति २०७६।४।१६ को निर्णय अनुसार मिति २०७६ साउन १ गते देखी लागुहुने गरी अनुसुची १ मा संघिय सरकारका कर्मचारीको तलब मान अनुसार उपसचिव स्तरको तलब स्केल मासिक रु ४०३८० तोकिएको छ । संघबाट खटियर यस नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत श्री कविराज उप्रेतिले उप सचिवको तलब स्केल रु ४०३८० र ग्रेड रु १५७९ गरी जम्मा मासिक रु ४१८५९ गरी बार्षिक रु ५४५४६७ भुक्तानी हुनुपर्नेमा कार्यपालिकाको निर्णय गरी स्थानिय तहको दशौ तहको कर्मचारी सरह तलब स्केल ४७३८० र ग्रेड रु १५७९ गरी मासिक रु ४८९५९ र वार्षिक रु ६३६४६७ भुक्तानी भएकाले बढी भुक्तानी भएको असुल गर्नुपर्ने रु ९१०००</p>	९१,०००																																										
२१.२		<p>आयकर ऐन, २०५८ को दफा ८(१) मा प्राकृतिक ब्यक्तिले बार्षिक आयमा नियमानुसार पारिश्रमीक कर तिर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले तोकेको कर छुटको सिमा भन्दा बढी रकममा क्रमश १०% र २०% को दरले पारिश्रमीक कर कट्टी गरी तलब भुक्तानी गर्नुपर्ने मा पालिकाले निम्न कर्मचारीको पारिश्रमीक र कट्टी नगरेकाले असुल गर्नुपर्ने रु २४०३६।-</p> <table border="1" data-bbox="616 790 1541 1236"> <thead> <tr> <th>सि नं</th> <th>नाम थर</th> <th>पद</th> <th>करयोग्य आय</th> <th>जम्मा कर</th> <th>कट्टी भएको कर</th> <th>बाँकी कर</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>कविराज उप्रेति</td> <td>प्र .प्र.अ.</td> <td>६५४०००</td> <td>३५३००</td> <td>२४९९६</td> <td>१०३००</td> </tr> <tr> <td>२</td> <td>ध्रुबराज नेपाल</td> <td>अधिकृत सातौ</td> <td>५६५०००</td> <td>१७५००</td> <td>१६०००</td> <td>१५००</td> </tr> <tr> <td>३</td> <td>श्यामसिंह धामी</td> <td>अधिकृत दशौ</td> <td>६५८०००</td> <td>३६१००</td> <td>२५३३२</td> <td>१०७६८</td> </tr> <tr> <td>४</td> <td>बिनोद हुमागाई</td> <td>आ ले प अधिकृत</td> <td>५६५०००</td> <td>१७५००</td> <td>१६०३२</td> <td>१४६८</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td>२४४२०००</td> <td>१०६४००</td> <td>८२३६०</td> <td>२४०३६</td> </tr> </tbody> </table>	सि नं	नाम थर	पद	करयोग्य आय	जम्मा कर	कट्टी भएको कर	बाँकी कर	१	कविराज उप्रेति	प्र .प्र.अ.	६५४०००	३५३००	२४९९६	१०३००	२	ध्रुबराज नेपाल	अधिकृत सातौ	५६५०००	१७५००	१६०००	१५००	३	श्यामसिंह धामी	अधिकृत दशौ	६५८०००	३६१००	२५३३२	१०७६८	४	बिनोद हुमागाई	आ ले प अधिकृत	५६५०००	१७५००	१६०३२	१४६८		जम्मा		२४४२०००	१०६४००	८२३६०	२४०३६	२४,०३६
सि नं	नाम थर	पद	करयोग्य आय	जम्मा कर	कट्टी भएको कर	बाँकी कर																																							
१	कविराज उप्रेति	प्र .प्र.अ.	६५४०००	३५३००	२४९९६	१०३००																																							
२	ध्रुबराज नेपाल	अधिकृत सातौ	५६५०००	१७५००	१६०००	१५००																																							
३	श्यामसिंह धामी	अधिकृत दशौ	६५८०००	३६१००	२५३३२	१०७६८																																							
४	बिनोद हुमागाई	आ ले प अधिकृत	५६५०००	१७५००	१६०३२	१४६८																																							
	जम्मा		२४४२०००	१०६४००	८२३६०	२४०३६																																							
२२		उपभोक्ता समिति तर्फ																																											
२२.१		सार्वजनिक खरिद नियमावली २०६४ मा हेभी मेशिन प्रयोग हुने र जटिल प्राविधिक विषयसँग सम्बन्धित निर्माण कार्य उपभोक्ता समिति मार्फत गराउन																																											

			<p>नहुने उल्लेख छ । हेभी मेशिन प्रयोग गर्नु परेमा प्राविधिकको सिफारिसमा मात्र गर्न पाउने उल्लेख गरेको छ । पालिकाले यस बर्ष ३५० भन्दा बढी योजनाहरू उपभोक्ता समिति मार्फत गरेकोमा अधिकांश योजनामा हेभी मेशिन प्रयोग गर्ने गरी लागत अनुमान तयार गरिएकोमा प्राविधिकको सिफारिस गर्ने गरेको पाइएन । तसर्थ नियमावलीको ब्यवस्था बमोजिम हेभी मेशिन प्रयोग गर्दा प्राविधिकको सिफारिसमा मात्र प्रयोग गर्ने परिपाटीको विकास गर्नु पर्दछ ।</p>	
२२.२			<p>आर्थिक वर्ष ०७६।७७ र ०७७।७८ मा वडा नं १४ र १ को भवन निर्माण गर्न नगरपालिकाले प्रत्येक भवनको रु ७० लाख र उपभोक्ता समितिले रु ६४६२६२। ब्यहोर्ने गरी सोही बमोजिम लागत अनुमान तयार गरी कार्यसम्पन्न गरेको छ । यसरी सरकारी भवन समेत बिना प्रतिस्पर्धा उपभोक्ता समिति मार्फत गराउने कार्यलाई उचित मान्न सकिएन । यसरी उपभोक्तालाई प्रत्यक्ष लाभ नपुग्ने योजनामा सहभागी गराइ निर्माण कार्य गराउँदा लागत सहभागिता सुनिश्चित हुन कठिनाई पर्ने र निर्माण कार्यको गुणस्तरमा समेत असर पर्न सक्ने अवस्था रहन्छ । तसर्थ पालिकाले यस किसिमका योजना लाभग्राही समुह भन्दा पनि बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइ निर्माण ब्यवसायीसँग सम्झौता गरी कार्यसम्पन्न गर्ने प्रणाली अवलम्बन गर्नु पर्दछ ।</p>	
२२.३	१२	२०७७-५-१६	<p>चण्डेश्वरी मार्ग (चण्डेश्वरी पर्वखोला मर्मत कार्य) को लागी रु ५८२०००।- पेशकी फछर्यौट गरी जम्मा रु ११०५५००।- भुक्तानी दिँदा Tack Coat को परिमाणमा ११८५ बर्गमिटरको सडक विभागको स्वीकृत नर्म्स बमोजिम ०.५ केजी प्रति वर्ग मीटर र जसलाई लिटरमा लैजाद $0.5 * 1185 / 1.25 = 475.6$ प्रति वर्ग मीटर हुन आउँछ जसलाई जम्मा वर्गमीटर ११८५ ले गुणन गर्दा ५६४।०६ लिटरको रु १७३।१३ दरले जम्मा रु ९७६५५।७१ भुक्तानी हुनु पर्नेमा रु २०५१५९।०५ भुक्तानी भएकोले बढी भुक्तानी भएको रु १०७५०३।३४ सम्बन्धीत उपभोक्ता समितिबाट असुल गर्नुपर्ने रु...</p>	१०७,५०३
२३			<p>कोभिड -१९ तर्फ दिखिएको व्योहोरा स्थानिय तहको आफ्नै वजेटबाट विनियोजन रु. ६०००००, संघिय संचित कोषबाट रु. १११०२५०, प्रदेश सञ्चित कोषबाट रु. १०००००० र गत वर्षको अल्या रु. १९९७४८३ गरी जम्मा रु. ५८२१८०८ प्राप्त भएकोमा निम्नानुसार रु ५५६६०६६ खर्च भएको छ ।यस्तो खर्च गर्दा पालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिपालना गरिनुपर्दछ ।</p>	

क्र स	शिर्षक	रकम
१	आइसोलेसन	३३४५५०६
२	औषधी एवं स्वास्थ्य सामग्री खरिद	९५८०३८
३	जनशक्ति परिचालन	११७३४५१
४	अन्य	८९०७१
५	मौज्दात	२५५७४२
जम्मा		५८२९८०८

२४

अनुगमन तथा सम्परीक्षण

अनुगमन तथा सम्परीक्षण – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजू फछ्यौट गर्ने व्यवस्था रहेको छ ।सोही एनको दफा ८४(२)(घ) मा बेरुजू फछ्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । यो वर्षको लेखापरीक्षणको क्रममा भई सम्परीक्षण भई गत बर्षसम्मको बाँकी बेरुजु निम्नानुसार रहेको छ ।

गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू(B)	गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)
१८२९८६	१०२४३	१७२७४३

यस वर्ष फछ्यौट भएको बेरुजुको स्थिति निम्नानुसार रहेको छ ।

सि.नं.	आ.व.	वेरुजु दफा नं.	वेरुजुको संक्षिप्त व्यहोरा	फछ्यौटको आधार				सम्परीक्षण
				असुली	प्रमाण	नियमित	पेशकी	
1	०७४। ७५	३१	पदाधिकारी तथा सदस्यहरुको उपचार खर्च बढी भुक्तानी बैंक दाखिला	असुली				३४९२०
२		३५	शिक्षक तलब बढी निकास बँक दाखिला	असुली				१५०३९५
३	०७६। ७७	६९.४	कर कट्टी बैंक दाखिला	असुली				३०००
४		४.४	संचित कोष दाखिला		प्रमाण			४०९३३००
५		१८	प्रदेश संचित कोष दाखिला		प्रमाण			४६३३७७५
६		२४	नपुग राजश्व दाखिला भएको		प्रमाण			२०००००
७		६३	सामाजिक सुरक्षा कर कट्टी बाँकी	असुली				३०१३४
८		७४.१	प्राविधिक मुल्याङ्कन प्रमाण पेश		प्रमाण			१०९७४७०
	जम्मा							१०२४२९९४.३५

अघावधिक वेरुजु - यस पालिकाको २०७७।७८ सम्मको फछ्यौट गर्न बाँकी वेरुजुको स्थिति देहायअनुसार रहेको छ

गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू(B)	यो वर्ष कायम बेरुजू(C)	संपरीक्षणबाट कायम बेरुजू(D)	अध्याविधक बाँकी बेरुजू (E=A-B+C+D)
१८२९८६	१०२४३	३५१३०		२०७८७३